



टोखा नगरपालिका

टोखा नगरपालिकाको कार्यालयद्वारा प्रकाशित

स्थानीय राजपत्र

खण्ड: १०

संख्या: ०१

मिति: २०८३/०३/०९

भाग १

आर्थिक ऐन- २०८३

टोखा नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन

प्रस्तावना: टोखा नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२८ (२) बमोजिम टोखा नगरपालिकाको नगर सभाले यो ऐन पारित गरेकोछ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “टोखा नगरपालिकाको आर्थिक ऐन, २०८३” रहेको छ ।
(२) यो ऐन २०८३ साल श्रावण १ गते देखि लागू हुनेछ ।
२. **सम्पत्ति कर:** नगरपालिका क्षेत्रभित्र अनुसूची (१) बमोजिम सम्पत्तिकर लगाइने र असूल उपर गरिनेछ ।
३. **भूमि कर (मालपोत):** नगरपालिका क्षेत्रभित्र अनुसूची (२) बमोजिम भूमि कर (मालपोत) लगाइने र असूल उपर गरिनेछ ।
४. **बहाल कर:** नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै/आंशिक तवरले बहालमा दिएकोमा अनुसूची (३) बमोजिम बहाल कर लगाइने र असूल गरिनेछ ।
५. **व्यवसाय कर:** नगरपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूची (४) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ ।
६. **जडिबुटी, कवाडी र जीवजन्तु कर:** नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले ऊन, खोटो, जडिबुटी, वनकस, कवाडी माल र प्रचलित कानूनले निषेध गरिएको जीवजन्तु वाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिङ, प्वाँख, छाला जस्ता वस्तुको व्यवसायिक कारोवार गरेवापत अनुसूची (५) बमोजिमको कर लगाइने र असूल उपर गरिनेछ ।
७. **सवारी साधन कर:** नगरपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा अनुसूची (६) बमोजिम सवारी साधन कर लगाइने र असूल उपर गरिनेछ ।
८. **विज्ञापन कर:** नगरपालिका क्षेत्रभित्र वस्तु तथा सेवाको प्रचार प्रसारका लागि गरिने विज्ञापनमा अनुसूची (७) बमोजिम विज्ञापन कर लगाइने र असूल उपर गरिनेछ ।
९. **मनोरन्जन तथा दहत्तर बहत्तर कर:** नगरपालिका क्षेत्रभित्र हुने मनोरन्जन व्यवसाय, ढुगाँ, गिटी, बालुवा लगायतका दहत्तर बहत्तरमा प्रदेश कानूनले निर्धारण गरे बमोजिमको दररेटमा अनुसूची (८) बमोजिम नगरपालिकाले संकलन गर्नेछ ।
१०. **बहाल बिटौरी शुल्क:** नगरपालिका क्षेत्रभित्र आफुले निर्माण, रेखदेख वा संचालन गरेका अनुसूची (९) मा उल्लेख भए अनुसार हाट बजार वा पसलमा सोही अनुसूचीमा भएको व्यवस्था अनुसार बहाल बिटौरी शुल्क लगाइने र असूल उपर गरिनेछ ।

११. **पार्किङ शुल्क** : नगरपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए वापत अनुसूची (१०) बमोजिम पार्किङ शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१२. **ट्रेकिङ, क्यानोइङ** : नगरपालिकाले आफ्नो क्षेत्रभित्र ट्रेकिङ, क्यानोइङ वा व्यवसाय संचालन गरेवापत अनुसूची (११) बमोजिमको शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१३. **सेवा शुल्क, दस्तुर** : नगरपालिकाले निर्माण, संचालन वा व्यवस्थापन गरेका अनुसूची (१२) मा उल्लिखित स्थानीय पूर्वाधार र उपलब्ध गराइएको सेवामा सेवाग्राहीबाट सोही अनुसूचीमा व्यवस्था भए अनुसार शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१४. **पर्यटन शुल्क** : नगरपालिकाले आफ्नो क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकहरूबाट अनुसूची (१३) मा उल्लिखित दरमा पर्यटन शुल्क लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोही बमोजिम हुनेछ ।

१५. **छुट तथा जरिवाना :**

- क. आर्थिक वर्षको श्रावण र भाद्र भित्र सम्पत्तिकर, व्यवसाय वार्षिक शुल्क र बहालकर तिर्ने करदाताहरूलाई चालु आ.व. को उल्लेखित करमा २० प्रतिशत छुट दिइनेछ, असोज र कार्तिक मसान्तभित्र तिर्ने करदातालाई १५ प्रतिशत छुट दिइनेछ र मार्ग र पौषमसान्त भित्र तिर्ने करदातालाई १० प्रतिशत छुट दिइनेछ । बहाल कर चालु आ.व. को पुरा बुझाएमा मात्र छुट पाउनेछ ।
 - ख. आ.व. २०७८/७९ सम्मको सम्पत्ति कर/व्यवसाय वार्षिक शुल्क तिर्न बाँकी रहेका करदाताहरूले चालु आ.व. को पौष मसान्तभित्र तिर्दा सो समयसम्मको जरिवाना मिनाहा गरिनेछ । तत् पश्चात प्रत्येक वर्ष ५ प्रतिशतले जरिवाना लाग्नेछ ।
 - ग. अधिल्लो आ.व. २०८२/८३ को बहालकर तिर्ने अवधि आ.व. २०८३/८४ को पुस मसान्त सम्म रहनेछ । सो अवधि पश्चात ५ प्रतिशतका दरले जरिवाना लाग्नेछ । साथै, आ.व. २०८२/८३ सम्मको बक्यौता बहाल कर तिर्न बाँकी रहेका करदाताहरूले सो अवधि सम्मको सम्पूर्ण बक्यौता बहालकर आ.व. २०८३/०८४ को पौष मसान्त भित्र तिरेमा आ.व. २०८०/०८१ सम्मको जरिवाना मिनाहा गरी सो अवधि पश्चात प्रत्येक वर्ष ५ प्रतिशतले जरिवाना लाग्नेछ ।
 - घ. ५० लाख भन्दा माथि सम्पत्ति कर बक्यौता भएका करदाताले असोज मसान्तभित्र बक्यौता कर बुझाएमा चालु आ.व.को सम्पत्ति करमा ४० प्रतिशत छुट दिइनेछ ।
 - ङ. महिला उद्यमीहरूबाट मात्र सञ्चालित उद्योगहरूलाई व्यवसाय वार्षिक (दर्ता) शुल्क तथा नवीकरणमा करको उल्लेखित दरमा ५० प्रतिशत छुट दिइनेछ ।
- व्याख्या:** प्रमाणको रूपमा आधिकारिक कागजात पेश गर्नुपर्नेछ ।
- च. वार्षिक रु. १ लाख भन्दा कम बहाल आम्दानी भएका र अन्य कुनै आम्दानी गर्ने स्रोत नरहेका करदाताहरूले बहालकर छुट मागेमा सम्बन्धित वडा समितिले वास्तविक अवस्था बुझी व्यहोरा मनासिव भएमा वडा समितिको सिफारिसमा नगर कार्यपालिकाले ७०% सम्म छुट दिन सक्नेछ ।
 - छ. टोखा नगरपालिकाको उद्योग दर्ता ऐन, २०८० बमोजिम ईजाजत सहित दर्ता हुने उद्योगहरूको व्यवसाय करको उल्लेखित दरमा २० प्रतिशत छुट दिइनेछ ।
 - ज. गैर नाफामुलक संस्थाहरू (प्रा.लि. बाहेक)को बहालकरको हकमा आवासीय बहाल करको प्रयोजनमा तोकिएको दर अनुसारको बहालकर लिइनेछ ।

१६. **विशेष व्यवस्था:**

- (१) **पार्किङ सम्बन्धी:** व्यावसायिक रूपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको सात वर्षसम्म सम्पत्ति कर छुट हुनेछ । पार्किङ शुल्क नगर कार्यपालिकाले निर्धारण गरे बमोजिम हुनेछ । पार्किङ प्रयोजन देखाई नक्सा स्वीकृत गरेको भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेको अवस्थामा भने प्रचलित कानून बमोजिम कर लिई कारबाही गरिनेछ ।

(२) व्यवसाय कर आधार वर्ष सम्बन्धी: नगरपालिका क्षेत्रभित्र आ.व.२०७१/७२ वा सो भन्दा अघिदेखि संचालनमा रहेका तर हाल सम्म व्यवसाय दर्ता नभएका वा वार्षिक व्यवसाय शुल्क नतिरेका व्यवसायहरूको हकमा आ.व. २०७१/७२ लाई आधार वर्ष मानी आ.व. २०८३/८४ को दररेट कायम गरी असुल उपर गरिनेछ ।

(३) सामुदायिक भवनको बहाल रकम सम्बन्धी: भोगाधिकार नरहेको सामुदायिक भवनलाई नगरपालिकाको मातहतमा ल्याई प्रचलित कानून बमोजिम बहालमा लगाई बहाल रकम र प्रचलित कर असुल गरिनेछ ।

तर, भोगाधिकार रहेको संस्थागत संरचनामा सञ्चालन भएको व्यवसायको हकमा अर्को व्यवस्था नभएसम्मका लागि कर प्रयोजनका लागि मात्र व्यवसाय कर र बहाल कर लिईनेछ ।

(४) व्यक्तिगत जग्गामा बनेको संरचनामा व्यवसायकर लिने सम्बन्धी: विविध कारणले नक्सा पास हुन नसकेता पनि सो संरचनामा रहेका व्यवसायहरूको व्यवसाय कर र बहाल कर कर प्रयोजनका लागि मात्र लिईनेछ । सो सम्बन्धमा सम्बन्धित घर/जग्गा धनीले स्व: घोषणा पेश गर्नुपर्नेछ ।

(५) नक्सापास सम्बन्धी: पूर्व स्वीकृति नलिई निर्माण भएका संरचनाहरूको नक्सा नियमित/अभिलेखीकरणको लागि पौष मसान्त भित्र नक्सापासको निवेदन प्राप्त भएका सेवाग्राहीको लाग्ने थप जरिवानामा ७५ प्रतिशत छुट दिईनेछ ।

(५) सूचीकरण सम्बन्धी: निर्माण कार्य, वस्तु खरिद कार्य र परामर्श सेवा (नक्सा सहित) को फर्महरूको सूचीकृत गरिनेछ । तर सो फर्महरूले सूचीकृत हुन आउँदा सम्बन्धित कार्यालयको ईजाजत/नविकरण लिनुपर्ने भए सो को कागजातको साथै जुनसुकै स्थानीय तहमा दर्ता भएको व्यवसाय दर्ता/नविकरण प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

१७. अन्य व्यवस्था :

क. सम्पत्ति/भूमि कर तथा व्यवसाय कर वार्षिक रुपमा लिईनेछ ।

व्याख्या: आ.व.को अवधिभर जहिलेसुकै सम्पत्ति प्राप्त गरेको भएतापनि सम्पत्ति र व्यवसायको मुल्याङ्कन वार्षिक दर अनुसार हुनेछ । महिना वा दिन अनुसार हुनेछैन ।

ख. सम्बन्धित कर नतिर्ने करदातालाई सेवा प्रवाह गर्न नगरपालिका बाध्य हुने छैन ।

ग. सम्बन्धित कर नतिर्ने करदाताको स्वामित्वमा रहेको संरचनामा यस कार्यालय वा अन्तर्गतका कार्यालय/संस्थाको वा आर्थिक (यस कार्यालयको बजेट) सहयोगमा संचालन हुने कुनै पनि संस्थाको कार्यक्रम गरिने छैन ।

घ. नगरपालिकाको बजेटबाट कम्पनी वा संघसंस्थाहरूले सञ्चालन गर्ने कार्यक्रम (क्षमता विकास, सिप विकास तालिम/गोष्ठी/अभिमुखीकरण, आदी) को लागि अनिवार्य रुपमा सम्बन्धित स्थानीय तहबाट जारी व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

ङ. आयोजना/कार्यक्रम संचालन गर्ने उपभोक्ता समिति, टोल विकास संस्था, क्लव, संघ-संस्था आदिका अध्यक्ष, सचिव र कोषाध्यक्षले आफुले तिर्नुपर्ने वक्यौता सहितको कर (सम्पत्ति/भूमि र व्यवसाय लगायत अन्य कर) दाखिला गरेको कागजात पेश गर्नुपर्नेछ ।

च. भवनको नक्सा स्वीकृत भएको मितिले दुई वर्षसम्मको अवधिलाई निर्माण अवधि मानी सो अवधिको सम्पत्ति कर छुट हुनेछ ।

तर, कसैले निर्माण अवधि भन्दा अगावै भवन निर्माण कार्य सम्पन्न गरेको अवस्थामा सोही आर्थिक वर्षदेखि सम्पत्तिकर असुल गरिनेछ ।

छ. उल्लेख भए/नभएका व्यवसाय/शुल्क दस्तुर तथा करका विषयमा द्विविधा भएमा वडा समितिको सिफारिसमा नगर कार्यपालिकाको निर्णयानुसार हुनेछ ।

ज. करदाताले यस ऐन बमोजिम राजस्व बुझाउँदा तिर्नुपर्ने भन्दा बढी राजस्व दाखिला गरेको व्यहोरा प्रमाणित भएमा प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णयको आधारमा बढी दाखिला भएको रकम फिर्ता गरिनेछ । जुन प्रयोजनका लागि राजस्व दाखिला गरेको हो उक्त कार्य वा सेवा प्राप्त नहुने अवस्थाको व्यहोरा साँचो देखिएमा नगरकार्यपालिकाको निर्णयानुसार दाखिला भएको रकम फिर्ता गर्न सकिनेछ । उल्लेखित अवस्थामा रकम फिर्ता गर्न सम्बन्धित सेवाग्राहीले रकम दाखिला भएको मितिले ३५ दिन भित्र नगरपालिकामा निवेदन पेश गरेको हुनु पर्नेछ । सो अवधि भित्र निवेदन पेश नभएमा दाखिला भएको राजस्व स्वतः नगरपालिकाको आम्दानी हुनेछ ।

- झ. व्यवसाय नवीकरण शुल्क वार्षिक व्यवसाय (दर्ता) शुल्कको ७५ प्रतिशत हुनेछ ।
 - ञ. बहाल कर तिर्नु पर्ने दायित्व भएका व्यक्ति/ संस्थाले तिर्नु पर्ने बहाल कर मध्ये आ.व. २०७४/७५ सम्म अन्य निकायमा दर्ता भएका व्यवसायको बहाल करको हकमा अन्य निकायमा बहाल कर तिरेको प्रमाण पेश भएमा स्थानीय स्वायत्त शासन नियमावली २०५६ बमोजिम आ.व २०७१/७२ देखि आ.व २०७४/७५ सम्मको बहाल कर वापत २ प्रतिशतले लिईनेछ । अन्यथा भएमा प्रचलित कानून बमोजिम हुनेछ । साथै, आ.व. २०७५/७६ देखि कर कार्यालयमा बहाल कर तिरेको प्रमाण पेश भएमा दोहोरो बहाल कर लिईने छैन ।
 - ट. कर/शुल्क/दस्तुरमा उल्लेखित छुट प्रदान गर्दा एउटै शीर्षकमा एकभन्दा बढी वा दोहोरो छुट हुने छैन । छुट सुविधा दिँदा सेवाग्राहीलाई अधिकतम हुने छुट दिन सकिनेछ ।
 - ठ. सम्पत्ती -घर जग्गा विक्री वा नामसारी, व्यवसाय बन्द वा नामसारी हुँदाका बखत करदाता स्वयंले सम्बन्धित वडा कार्यालयमा अनिवार्य लगत कट्टा गर्नु पर्नेछ । अन्यथा कर बक्यौता कायम रही सोही अनुसार असुल उपर गरिनेछ ।
 - ड. चार किल्ला र घरबाटो सिफारिस गर्दा सम्बन्धित वडा कार्यालयले बाटोको अवस्था अनिवार्य अद्यावधिक गरी सम्पत्तिकर प्रयोजनमा सो अनुसार राजस्व प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ ।
 - ढ. सम्बन्धित करदाताले कर बुझाउन आउँदा राष्ट्रिय परिचयपत्र नं.अनिवार्य पेश गर्नुपर्नेछ ।
 - ण. वडा कार्यालयबाट कर असुली गर्दा वडा अध्यक्ष वा निजले तोकेको वडा सदस्यको समन्वयमा गरीने छ । आवश्यकता अनुरूप नगरकार्यपालिकाबाट राजस्वशाखा बाट कर निर्धारण गरि लिन सक्नेछ । सो निर्धारण भएको कर राजस्व परामर्श समितिको सिफारिसमा नगरसभाबाट अनुमोदन गराउनु पर्नेछ ।
१८. **दण्ड जरिवाना** : अनुसूची १४ मा उल्लेख भएका शीर्षकहरूमा सोही बमोजिम दण्ड जरिवाना लगाई असुल उपर गरिनेछ ।
१९. **कर छुट** : यस ऐनमा उल्लेख भए बाहेक कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरूलाई कुनै पनि किसिमको कर छुट दिईने छैन ।
२०. **कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि** : यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धी कार्यविधि तथा छुट शीर्षकका हकमा नगर कार्यपालिकाले तोके अनुसार हुनेछ ।
२१. **प्रक्रिया सरलीकरण वा बाधा अड्काउ फुकुवा गर्न सक्ने** : प्रचलितकर सम्बन्धी कानून तथा यस ऐनको कार्यान्वयनको क्रममा सार्वजनिक शान्ति र व्यवस्थामा गम्भीर खलल् पुगेको वा सार्वजनिक आवागमनमा अवरोध भएको वा विपद्को कारणले उल्लिखित कानूनले प्रदान गरेको कुनै सुविधा उपभोग गर्न नपाउने अवस्था सिर्जना भएमा, कुनै जटिलता देखिएमा वा उल्लेखित ऐन तथा यस ऐनको कार्यान्वयनमा कुनै बाधा अड्काउ पर्न गएमा नगर कार्यपालिकाले आवश्यकता अनुसार अवधि थप गर्न, प्रक्रिया सरलीकरण गर्न वा कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकुवा गर्न सक्नेछ ।
२२. संघीय सरकार तथा प्रदेश सरकारको आर्थिक ऐन लगायत अन्य प्रचलित कानूनसँग बाझिएको हकमा बाझिएको कर संघीय र प्रदेश सरकार बमोजिमको हुनेछ ।
२३. उल्लेखित राजस्वका शीर्षक, उपशीर्षक तथा दर बाहेक अन्यको हकमा नगरकार्यपालिकाबाट तोकिए बमोजिम हुनेछ ।
२४. यस ऐन जारी हुनुअघि भए गरेका व्यवस्थाहरू यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।
२५. **विभाज्य कोष सम्बन्धी व्यवस्था**:- नगरपालिकाले प्रचलित कानून बमोजिम संकलन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने राजस्व यस कोषमा जम्मा गरी तोकिए बमोजिम बाँडफाँड गरिनेछ ।

अनुसूची-१

(दफा २ संग सम्बन्धित)

सम्पत्तिकर मूल्याङ्कन आधार

क. सम्पत्तिको मुल्याङ्कन — (१) सम्पत्तिकर निर्धारण प्रयोजनको लागि नगरपालिका क्षेत्रभित्र रहेको भवन संरचनाको सम्पूर्ण क्षेत्रफल र उक्त भवन संरचना रहेको जग्गा र सो भवन संरचनाले ओगटेको क्षेत्रफल वरावरको थप जग्गा वा पाँच हजार चार सय छयहत्तर वर्ग फीट (१ रोपनी) जग्गा मध्ये जुन घटी हुन्छ त्यसलाई मुल्याङ्कनमा समावेश गरी कर निर्धारण गरिनेछ।

स्पष्टीकरण:

एक रोपनी (५४७६ व.फि.) भन्दा कमको हकमा

उदाहरण १: भवनले ओगटेको क्षेत्रफल (Plinth Area): १००० व.फि.; जग्गा क्षेत्रफल: १८०० व.फि.

हिसाब- $२ * १००० = २०००$ व.फि. > जग्गा क्षेत्रफल (१८०० व.फि.)

नतिजा- पुरै १८०० वर्गफिटमा सम्पत्ति कर लागू हुन्छ ।

उदाहरण २: भवनले ओगटेको क्षेत्रफल (Plinth Area): १००० व.फि.; जग्गा क्षेत्रफल: २३०० व.फि.

हिसाब- $२ * १००० = २०००$ व.फि. < जग्गा क्षेत्रफल (२३०० व.फि.)

नतिजा- २००० वर्गफिटमा सम्पत्ति कर र बाँकी ३०० व.फि. मा भूमि/मालपोतकर लागू हुन्छ ।

एक रोपनी (५४७६ व.फि.) भन्दा बढीको हकमा

उदाहरण ३: भवनले ओगटेको क्षेत्रफल (Plinth Area): ३००० व.फि.; जग्गा क्षेत्रफल: ६००० व.फि.

हिसाब- $२ * ३००० = ६०००$ व.फि. > ५४७६ व.फि.

नतिजा- सबै जग्गामा सम्पत्तिकर लागू हुन्छ ।

उदाहरण ४: भवनले ओगटेको क्षेत्रफल (Plinth Area): ७००० व.फि. (५४७६ व.फि. भन्दा बढी); जग्गा क्षेत्रफल: १४००० व.फि.

हिसाब — $७००० + ५४७६ = १२४७६$ व.फि.

नतिजा — १२४७६ व.फि. मा सम्पत्ति कर र बाँकी १५२४ व.फि. जग्गामा भूमि/मालपोतकर लागू हुन्छ ।

(२) उपदफा (१) बमोजिम कर निर्धारण गर्नको लागि कायम भएको जग्गा कटाएर बाँकी रहेको जग्गामा भूमिकर मात्र लगाई असूल गरिनेछ ।

(३) उपदफा (१) मा भएको व्यवस्थामा जग्गाको हिसाब प्रति आनामा गरिनेछ ।

(४) नगरपालिकाबाट नक्सा स्वीकृत हुँदा निजले पेश गरेको जग्गामा पछि जग्गा थप हुन आएमा सो जग्गा समेत समावेश गरी कर निर्धारण गरिनेछ ।

(५) नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति/संस्थाको आफ्नै स्वामित्वमा रहेको जग्गामा नक्सापास गरी वा नगरी चौधेरा हाली निर्माण भएको स्थायी वा अस्थायी घर, टहरा, छप्पर, सेड आदिलाई सम्पत्ति कर प्रयोजनको लागि घर मानी मुल्याङ्कन गरी कर निर्धारण गरिनेछ ।

(६) आर्थिक वर्षको पहिलो दिन सम्पत्ति जसको स्वामित्वमा रहेकोछ, सो सम्पत्ति सोही व्यक्तिको नाममा रहेको मानी कर निर्धारण गरिनेछ । कुनै सम्पत्ति एक भन्दाबढी व्यक्तिहरूको संयुक्त स्वामित्वमा रहेकोमा स्वामित्व अवस्था स्पष्ट भएकोमा सोही अनुसार अन्यथा संयुक्त स्वामित्व मानी कर निर्धारण गरिनेछ ।

(७) कर निर्धारण प्रयोजनका लागि घर र जग्गाको मुख्य कायम गर्दा तपशिल बमोजिम गरिनेछ ।

(८) सम्पत्तिकर निर्धारणको लागि सम्पत्ति मुल्याङ्कनका आधारहरू देहाय बमोजिम हुनेछ ।

क. घर जग्गाको आकार, प्रकार वनोट

ख. घरको हकमा हास मुल्य

ग. घर र जग्गाको व्यापारिक वा आवासीय उपयोगको अवस्था

घ. कुनै घर वा घरको केहि भाग क्षति भई सम्पत्ति कर भुक्तानी गर्न क्षतिग्रस्त वा भत्केको घर/भागको मुल्य घटाई निर्धारण गरी पाउन निवेदन दिएमा सम्बन्धित वडा हेर्ने प्राविधिकले दिएको स्थलगत प्रतिवेदन

(९) संयुक्त तथा सामूहिक आवासको सम्पत्ति कर निर्धारण: (१) बहु तले सामूहिक आवास (अपार्टमेन्ट वा फल्याट) वा संयुक्त आवास (हाउजिङ्ग) वा कुनै घरको विभिन्न तलाहरू वा एकै तलामा पृथक-पृथक स्वामित्व रहेकोमा त्यस्तो पृथक-पृथक स्वामित्व भएका भागहरू वा तलाहरूको सम्पत्ति कर सम्बन्धित स्वामित्ववाला व्यक्तिहरूको नाममा देहाय बमोजिम निर्धारण गरी असुल उपर गरिनेछ :-

(क) बहु तले सामूहिक आवास (अपार्टमेन्ट वा फल्याट) को हकमा जे जति क्षेत्रफलको अपार्टमेन्ट वा फल्याट राजीनामा वा स्वामित्व हस्तान्तरणको लिखत पारित गरी हक हस्तान्तरण भएको छ सोही बराबर घर (अपार्टमेन्ट वा फल्याट) को क्षेत्रफल मानी कर निर्धारण गरिने छ।

(ख) बहुतले सामूहिक आवास (अपार्टमेन्ट वा फल्याट) को जग्गामा स्थायी वा अस्थायी रूपमा अन्य प्रयोजनको लागि संरचना बनेको भए उल्लेख भएबमोजिम कर लाग्नेछ।

(ग) संयुक्त आवास (हाउजिङ) को जग्गाको क्षेत्रफलको हकमा राजीनामा वा हक हस्तान्तरणको लिखतमा उल्लेख भए बराबरको जग्गाको क्षेत्रफलमा उपदफा ३ बमोजिमको क्षेत्रफल घटाएर खुद क्षेत्रफल कायम गरिनेछ।

(२) नगरपालिकाले तोकेको अवधिभित्र सामूहिक आवास वासंयुक्त आवास निर्माण भएका आवास बिक्री नभई बाँकी रहेको स्टकमा सम्पत्ति कर लाग्ने छैन।

तर अनुगमन गर्दा त्यसरी बिक्री नभएको स्टकको कुनै प्रकारले उपयोग भएकोमा त्यस्तो स्टकमा कर लाग्ने छ।

(३) नेपाल सरकार, प्रदेश सरकार वा नगरपालिकाको स्वीकृत लिई निर्माण भएको संयुक्त आवास वा सामूहिक आवासको सामूहिक उपभोगमा रहने बेसमेन्ट, बगैँचा, पार्किङ तथा सडक क्षेत्रमा सम्पत्ति कर लगाइने छैन।

(४) व्यावसायिक प्रयोजनको लागि निर्माण गरी बिक्री भएको (मल/सपिडकम्प्लेक्स/सपिड सेन्टर आदि) मा खरिद बिक्री हुने पसल, कोठा तलाको हकमा समेत उपदफा (१) बमोजिम कर निर्धारण गरिनेछ।

(१०) **लिज सम्झौता बमोजिमको सम्पत्तिमा कर लाग्ने:** (१) कुनै व्यक्ति वा संस्थाको नाममा जग्गाको स्वामित्व भई अर्को व्यक्ति वा संस्थाले भवन वा अन्य भौतिक संरचनाको निर्माण, विकास र सम्बर्द्धन गरी भोग गरेको भए त्यस्तो सम्पत्तिको नियमानुसार लाग्ने सम्पत्ति कर तिर्नुपर्ने दायित्व निजहरुबीच भएको सम्झौतामा स्पष्ट उल्लेख गरिएको हकमा सोही बमोजिम हुनेछ। यदि सम्झौतामा स्पष्ट प्रावधान उल्लेख नगरिएको भएमा सम्पत्तिको भोग गर्ने वा लिजमा लिने व्यक्ति वा संस्थाले उल्लेखित बमोजिमको कर दाखिला गर्नुपर्ने छ।

(२) माथि उपदफा (१) बमोजिमको लिज सम्झौता भङ्ग भएमा वा कार्यान्वयन नभई सम्झौताको यथार्थ परिपालना नगरिएको अवस्थामा सम्पत्ति कर तिर्ने दायित्व सम्बन्धित जग्गाधनीको हुने छ।

(३) प्रचलित नेपाल कानून बमोजिम सम्पत्ति कर छुट हुने व्यक्ति वा निकायको जग्गामा व्यवसायिक प्रयोजनका लागि भवन निर्माण गरी उपयोग गरेको भए उक्त भवन र सो भवनले चर्चेको जग्गामा सम्पत्ति भोग गर्ने व्यक्ति वा संस्थाबाट उल्लेखित बमोजिमको सम्पत्ति कर लगाई असुल उपर गरिने छ।

(४) सम्पत्ति कर छुट हुने व्यक्ति वा निकायको जग्गामा एउटा प्रयोजनको लागि बनाएको भवन सो प्रयोजन परिवर्तन गरी व्यवसायिक प्रयोजनमा प्रयोग गरेको पाइएमा कर निर्धारण गरी कर असुल गर्ने छ।

ख. सम्पत्ति मुल्याङ्कन दर — नगरपालिकाले वार्षिक रूपमा घर र जग्गाको मुल्याङ्कन दर आर्थिक वर्ष सुरुहुनु अगावै सार्वजनिक गर्दछ। सो दर राजस्व परामर्श समितिले निर्धारण गरी आवश्यक सुझाव सहित सिफारिस गरिएको आधारमा नगरसभाले देहाय बमोजिमको दर लगाएको आधारमा सम्पत्ति कर असुल गरिनेछ।

सम्पत्ति मुल्याङ्कनको लागि घर तथा जग्गा तर्फको मुल्याङ्कन दर

ईकाइ	दर	घरको हासकट्टी दर प्रति वर्ष	कैफियत
भित्र काँचो बाहिर पाको इट्टा माटोका जोडाई भएको वा काठैकाठबाट बनेको र जुता झिगटी टायल एसवेस्टसको छाना भएको घरको मुल्य प्रति वर्गफिट	५००.	६%	सम्पत्तिकर मुल्यांकनको लागि जग्गा अधिकतम जति भएतापनि मुल्यांकनमा समावेश हुने १२ आना सम्मको जग्गामा ३५ प्रतिशत छुट गरि बाँकी
भित्र बाहिर पाको इट्टा वा ढुङ्गामा माटोको जोडाई भई भित्रबाहिर सिमेन्ट प्लाष्टर गरी छाना ढलानRCC/RBC गरिएकोवा जस्ता टायल	६००.	६%	

झिगटी एसवेस्टसको छाना भएको घरको मुल्य प्रति वर्ग फिट			रहने जग्गामा पुरै मुल्यांकन कायम गर्ने ।
भिन्न बाहिर पाको ईटा वा ढुङ्गामा सिमेन्ट प्लाष्टर गरी छानाढलान (आर.सि.सि. वा आर वि.सि.) गरिएको घर; प्रिफ्याव भवन, गोदाम भवन, ट्रस संरचनाको मुल्य प्रति वर्गफिट	१५००.	१%	
RCC फ्रेमस्ट्रक्चरमा आवासिय भवनमा	१८००.	०.७५%	
लिफ्ट/एस्कलेटर जडान भएको घर/स्टील फ्रेम स्ट्रक्चर, फ्रविडट्रस, फाईबर वा यस्तै संरचना भएका घरको मुल्य प्रति वर्ग फिट	२२००.	०.७५%	
सम्पती मुल्यांकनको लागि जग्गा मुल्यांकन आ.व. २०७१/०७२ आधार वर्ष मान्ने ।			

यसरी घर र जग्गाको मुल्याङ्कन निर्धारण भै सकेपश्चात देहायको दरमा कर निर्धारण गरिनेछ ।

दर	लाग्ने कर रु.
पहिलो ३० लाखमा	५००/-
त्यसपछिको रु २० लाख सम्ममा	०.१०% ले हुने रकम
त्यसपछिको रु ५० लाख सम्ममा	०.१५% ले हुने रकम
त्यसपछिको १ करोड सम्ममा	०.२५% ले हुने रकम
त्यसपछिको बाँकी रकममा	०.४०% ले हुने रकम

अनुसूची-२

(दफा ३ संग सम्बन्धित)

मालपोत/ भूमिकर

टोखा नगरपालिका क्षेत्रका जग्गाहरुमा सम्पत्तिकर निर्धारण गरिएको बाहेकका जग्गाहरुमा तपशिल वमोजिम मालपोत/भूमिकर लगाईनेछ । सम्पत्तिकर निर्धारण गरिएको जग्गामा मालपोत/भूमिकर लगाईने छैन ।

सि.नं.	जग्गाको नाप	दर रु.	कैफियत
१	प्रति आना	१५	

अनुसूची-३
(दफा ४ संग सम्बन्धित)

बहाल कर

टोखा नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा अन्य सम्पत्ति पुरै वा आंशिक तवरले बहाल लगाएकोमा बहाल रकममा तपशिल बमोजिमको क्षेत्रगत न्यूनतम मुल्यांकन दरमा कम नहुने गरी निजको स्वःघोषणा तथा सम्झौतानुसार तपशिल बमोजिमको बहालकर लगाईने छ ।

(क)कर प्रतिशत

बहाल कर	व्यापारिक/व्यावसायिक घरहरूमासम्बन्धित घर तथा जग्गा धनीबाटबहाल रकमको	७ प्रतिशत
	आवास प्रयोजनका लागि सम्बन्धित घर धनीबाट बहाल रकमको	५ प्रतिशत
	स्वदेश वा वैदेशिक अध्ययन गर्न जाने विद्यार्थीहरूको हकमा विश्वविद्यालयको शैक्षिक पत्रानुसार नाम नामेसी खुलेको अफरलेटर, चालु आ.व.का हकमा बहाल रकमको	३ प्रतिशत

(ख)क्षेत्र निर्धारण (प्रति व.फु. मूल्यांकन दर)

क्षेत्र	क्षेत्रविवरण	व्यापारिक	आवासीय	ब्याख्या
क्षेत्र १		प्रति व.फु. रु.१४०	प्रति व.फु. रु.४०	मासिक
अ	रिंगरोड (बसपार्क पुल देखि बसुन्धरा पुल सम्म)			
आ	कृषि/पशु प्रयोजन बाहेक अन्यको हकमा-जग्गा			
	प्रति ४ आना वार्षिक दर	३६०००	१८०००	
	४आना माथि प्रति आना थप वार्षिक दर	२०००		
क्षेत्र २		प्रति व.फु. रु.८०	प्रति व.फु. रु.३५	मासिक
अ	विष्णुमती कोरिडोर			
आ	गौंगबु चोकदेखि जालपा चोकसम्म			
इ	टोखा रोड (सामाखुसी चोकदेखी प्रहरी प्रभाग,टोखा सम्म)			
ई	बसुन्धरा चौकीदेखि गोधुली हुँदै टोखा रोडको CRS सम्मको मूलबाटो			
उ	कृषि/पशु प्रयोजन बाहेकअन्यको हकमा			
	प्रति ४ आना वार्षिक दर	३३०००	१६०००	
	४आना माथि प्रति आना थप वार्षिक दर	१८००		
क्षेत्र ३		प्रति व.फु.	प्रति व.फु.	मासिक

		रु.६०	रु.२५	
अ	जालपा चोकदेखि धनेश्वर हुँदै सूर्यदर्शनसम्म			
आ	प्रहरी प्रभाग टोखा देखि टोखा गणेशथानसम्म			
इ	दाहालगौडा देखि कृष्ण मन्दिर हुँदै भगवती मन्दिर-जनकल्याण चोकहुँदै फैमलचुली सम्म			
ई	टोखा रोड-सुबिधा ग्याँस डिपो-भगवती मन्दिर			
उ	५ नं. आधारभूत स्वास्थ्य कार्यालय-कल्की मन्दिर-श्रीसमाज-कृष्णमन्दिर			
ऊ	बसुन्धरा पुलदेखि खानेपानी पम्प हुँदै फैमलचुली			
ए	खानेपानी पम्प-भेटघाट चोक धापासी			
ऐ	ग्रीनल्याण्ड-मेरिगोल्ड-गैरीगाउँ-जालपा चोक			
ओ	बसुन्धरा चोक देखि दाहालगौडा हुँदै ग्रीनल्याण्ड चोकसम्म			
औ	बसुन्धरा चौकीदेखि हेराल्ड कलेज हुँदै नेचर क्लवसम्म			
अं	दाहालगौडादेखि कार्की स्टोर हुँदै भुपु प्रहरीसम्म			
अ	वडा नं. ९ र १० का भित्रि बाटोहरु			
ऋ	कृषि/पशु प्रयोजन बाहेकअन्यको हकमा			
	प्रति४ आना वार्षिक दर	३००००	१५०००	
	४आना माथि प्रति आना थप वार्षिक दर	१६००		
क्षेत्र ४		प्रति व.फु. रु.४०	प्रति व.फु. रु.२०	मासिक
अ	बानियाँटार हुँदै सूर्यदर्शन हाइटसम्म			
आ	सूर्यदर्शन हाइटभुतखेलसम्म			
इ	टोखा गणेशथान देखि सिमचौरसम्म			
ई	टोखा गणेशथान देखि चंडेश्वरी सम्म			
उ	वडा नं. ४,५,६,७,८,११ का उल्लेखित बाहेक सबै भित्रि बाटोहरु			
ऊ	जग्गाहरुको हकमा कृषि/पशुप्रयोजनको लागि प्रति रोपनी वार्षिक	१५०००		
ए	कृषि/पशु प्रयोजन बाहेकअन्यको हकमा			
	प्रति४ आना वार्षिक दर	२७०००	१३०००	
	४आना माथि प्रति आना थप वार्षिक दर	१४००		
क्षेत्र ५		प्रति व.फु. रु.३०	प्रति व.फु. रु.१५	मासिक
अ	सम्पूर्ण अन्य भित्रि बाटोहरु			
आ	वडा नं.२ र ३ का माथि उल्लेख भए बाहेक अन्य भित्रि बाटोहरु			
इ	जग्गाहरुको हकमा कृषि/पशुप्रयोजनको लागि प्रति रोपनी वार्षिक	१२०००		
ई	कृषि/पशु प्रयोजन बाहेकअन्यको हकमा			

	प्रति ४ आना वार्षिक दर	२४०००	१२०००	
	४ आना माथि प्रति आना थप वार्षिक दर	१२००		
विशेष क्षेत्र:				
	क्षेत्र १ र २ को लागि			
क	गेस्ट हाउस			
	दश कोठासम्म मासिक	२५०००		
	दश कोठा भन्दा बढि मासिकप्रति कोठा	२०००		
ख	प्रति सटर/व्यावसायिक प्रति महिना (प्रति व.फु रु.)	क्षेत्र १	क्षेत्र २	
	भुईँतल्ला	१४०	८०	
	पहिलो तल्ला	९०	७०	
	दोश्रो तल्ला	६०	५०	
	दोश्रो तल्ला भन्दा माथि	५०	३०	
ग	पार्टी प्यालेस, ब्यान्क्वेट, जस्ता व्यवसायीले जग्गा भाडामा लिई संरचना निर्माण गरी व्यवसाय संचालन गरेमा माथिका क्षेत्र अनुसार न्यूनतममा नघट्ने गरी स्वःघोषणा/सम्झौता पत्र अनुसार बहाल कर लिईनेछ ।			

टिप्पणी:

१. बहाल करको अनिवार्य सम्झौता गरी पेश गर्नु पर्नेछ ।
२. कोठा खाली रहेको जानकारी वडा कार्यालयलाई खाली भएको ३५ दिनभित्र दिनुपर्नेछ, अन्यथा पुरै अवधिको कर लाग्नेछ ।
३. बहाल कर लिखत/सम्झौतामा उल्लेख भएको बाहेकको हकमा कम्तिमा ३ (तिन) महिनाको लिईनेछ । बैंक प्रयोजनका लागि अनिवार्य ३ महिनाको बहाल कर लिइनेछ । तत् पश्चात बुँदा २ बमोजिम हुनेछ ।
४. सामग्री भाडामा (गाडी, निर्माणसंग सम्बन्धित-डोजर, रोलर, मिक्स्चर, आदि) दिएको हकमा आम्दानी प्रमाणित गर्नु परेमा व्यवसाय वार्षिक शुल्कको साथै व्यावसायिकमा लाग्ने बहाल कर लिईनेछ । तर सो समयको हकमा आयकरको रूपमा बहाल कर सङ्घीय सरकारलाई तिरेको भए दोहोरो लिईने छैन ।
५. पार्टी प्यालेस, ब्यान्क्वेट, जस्ता व्यवसायीले जग्गा भाडामा लिई संरचना निर्माण गरी व्यवसाय संचालन गरेमा क्षेत्रगत अनुसार न्यूनतममा नघट्ने गरी बहाल रकम स्वःघोषणा/सम्झौता पत्र अनुसार बहाल कर लिईनेछ ।
६. फ्ल्याट वा घरभाडामा लिएको हकमा क्षेत्रगत अनुसार न्यूनतममा नघट्ने गरी बहाल रकम स्वःघोषणा/सम्झौता पत्र अनुसार बहाल कर लिईनेछ ।
७. कोठा खोल्ने (बसेको मिति देखि सम्पर्क विहिन भएको समय सम्मको) सूचना निकाल्नेको हकमा सम्पत्ति कर र बहाल कर अनिवार्य तिरेको हुनुपर्नेछ ।
८. बसोबास सिफारिसको हकमा बहाल कर अनिवार्य लिनुपर्नेछ ।
९. मिनी मार्ट, बिग मार्ट, सुपर मार्केट, बिजनेस कम्प्लेक्स आदिको शाखा भए प्रति शाखा उल्लेखित दर अनुसार व्यवसाय वार्षिक शुल्क लाग्नेछ ।
१०. आय प्रमाणित गर्नु पर्ने प्रयोजनको लागि प्रमाणित रकमको पुरै बहाल कर तिर्नु पर्नेछ ।
११. बहालकर लिँदा चालु आ.व.को सम्पत्तिकर/मालपोत/भुमिकर असुल भएको भए मात्र बहाल कर लिइनेछ । यदि कर असुल नभएको अवस्थामा बहालकर लिइने छैन ।
१२. करदाता/सेवाग्राहीले बहाल कर बुझाउँदा सम्बन्धित वडामा गएर बुझाउनु पर्नेछ ।
१३. करदाताले गरेको स्वयम् घोषणा वा बहाल लिने दिने बिच भएको सम्झौता बमोजिमको बहाल दर माथि उल्लेख भएको दरभन्दा कम भएमा स्वतः माथि उल्लेख भएको दर कायम हुनेछ र माथि उल्लेख भएको

दरभन्दा बढी भएमा स्वयम् घोषणा वा बहाल लिने दिने बीच भएको सम्झौतामा उल्लेख भएको बढी रकम नै कायम हुनेछ ।

१४. बहालकर जुन प्रयोजनको लागि लिने हो सो व्यहोरा खुलाइ लिनु पर्नेछ ।

१५. बहाल करका सम्बन्धमा अन्य कुराहरु कार्यविधिमा उल्लेख भए वमोजिम हुनेछ ।

अनुसूची-४

(दफा ५ संग सम्बन्धित)

व्यवसाय कर

आ.व. २०८२/८३ को वार्षिक व्यवसाय(दर्ता/अभिलेख)

करदर (आम्दानी संकेत नं.१४६११ र १४२५३)

सि.नं.	व्यवसायको प्रकृति	ग वर्ग ३ लाख सम्म पुँजी लगानी भएका	ख वर्ग ३ लाख देखि १० लाख सम्म पुँजी लगानी भएका	क वर्ग १० लाख देखि माथि पुँजी लगानी भएका	ब्याख्या
क	व्यापारिक वस्तु				
१	सुर्तिजन्य पदार्थ आयातकर्ता		७०००	१००००	
२	मदिरा आयातकर्ता		१००००	१५०००	
३	मदिरा डिलर		१००००	१५०००	
४	सुर्तिजन्य पदार्थ डिलर		५०००	७०००	
५	मदिरा खुद्रा पसल	३३००	५०००	५५००	
६	सुनचाँदी, हिरा मोती, पत्थर पसल	१००००			
७	प्लेटेड गहना पसल	१०००	१५००	२०००	
८	भिडियो/ क्यासेट प्लेयर/सि.डी/डिभिडी	११००	११००	११००	
९	ईलेक्ट्रोनिक्ससामग्रीपसल	१७००	२२००	२८००	राइसकुकर, फ्यान, फ्रिज, टि.भि., साउण्ड सिस्टम आदि
१०	ईलेक्ट्रिक सामग्रीपसल	१७००	२२००	२८००	बिजुली सम्बन्धी
११	वाद्यवादन सामग्री पसल	१०००	२०००	३०००	
१२	खेलकुद सामग्री पसल	११००	२२००	३३००	
१३	मोवाइल पसल	२०००	३०००	४०००	
१४	घडी पसल	१५००	२५००	४०००	
१५	चस्मा पसल	१५००	२५००	४०००	
१६	इन्टेरियर(काठ सम्बन्धीको डिजाइन, खापा, झ्याल, आदि)	२०००	३०००	५०००	
१७	पेट्रोलियम पम्प	५०००			
१८	डिपार्टमेन्ट स्टोर	२००००			प्रति शाखाको दर सहित

१९	मिनीमार्ट	१००००			प्रति शाखाको दर सहित
२०	कम्प्लेक्स सेन्टर विजनेस मार्ट	१०००००			भाटभटेनी आदी, प्रति शाखाको दर सहित
२१	ईन्भेष्टमेन्ट कम्पनी प्रा.लि (सेयर र स्टक लगानी, पूर्वाधार विकास, घरजग्गा तथा आवास विकास, पर्यटन उद्योग र व्यवसाय व्यवस्थापन)	१५०००			
२२	कपडापसल	१०००	२०००	३०००	नन-रेडिमेड
२३	फेन्सी पसल	११००	२२००	३३००	रेडिमेड कपडा
२४	फेसन डिजाईन	५०००			
२५	बुटिक पसल	५०००			
२६	व्याग पसल	११००	२२००	३३००	
२७	जुत्ता चपल पसल	११००	१७००	२२००	
२८	जुत्ता चपल कारखाना	१००००			
२९	पान पसल/ तमाखु पसल	१५००			
३०	माटोको भाडा वेच्ने पसल	१०००			
३१	कपाल काट्ने पसल	११००	१७००	२२००	
३२	ब्युटी पार्लर/जेट्स पार्लर	१५००	२५००	४०००	
३३	पार्लर ट्रेनिङ सेन्टर		५०००	८०००	
३४	कस्मेटिक पसल	११००	२२००	३३००	
३५	मुर्ति बनाउने पसल	११००	१७००	२२००	
३६	स्टेशनरी	११००	१७००	२८००	
३७	एकोरियम पसल	२२००			
३८	हेल्मेट पसल	११००	१७००	२८००	
३९	मोटरसाईकल विक्री सोरुम/खरिद,विक्री	२५०००			
४०	चारपाङ्ग्रे विक्री सोरुम/खरिद,विक्री	५५०००			
४१	दुई पाङ्ग्रे विद्युतीय सवारी साधन सोरुम/खरिद,विक्री	८०००			
४२	चार पाङ्ग्रे विद्युतीय सवारी साधन सोरुम/खरिद,विक्री	१५०००			
४३	दुई पाङ्ग्रे सवारी साधन रिकन्डिसन हाउस	१५०००			
४४	चार पाङ्ग्रे सवारी साधन रिकन्डिसन हाउस	२५०००			
४५	दुई पाङ्ग्रे /चार पाङ्ग्रे एक्सचेन्ज मेला प्रति दिन	३०००			
४६	साईकल पसल	३०००	४०००	६०००	
४७	वाईक/ मोटर पार्ट पसल	२२००	३३००	४४००	
४८	फोटोको फ्रेम बनाउने पसल	१०००	२०००	३०००	
४९	घर सजावट (साधारण डेकोरेसन)	१५००	२०००	२५००	

५०	वाईक तथा मोटर वासिङ्ग मात्र	२५००			
५१	गाडी भाडा व्यवसाय	३०००			
५२	थान्का पसल	३०००			
५३	यातायात व्यवसाय	१००००			
५४	सामान ढुवानी कर्ता तथा कम्पनी	३३००	४४००	५५००	
५५	पेन्टर/आर्ट/फ्लेक्स/ग्लोसाईन बोर्ड	११००	२२००	३३००	
५६	कोरा माल वा अर्ध प्रशोधित मालसामान प्रशोधनगरी उत्पादन गर्नेव्यावसाय		७०००	९५००	
५७	खाद्यान्नमिल (सानो)	१०००	१५००	२०००	
५८	टायर सोरुम	३५००			
५९	ढक तराजु पसल	११००			
६०	पुजा सामाग्री पसल	११००			
६१	भाडा कुडा पसल	२०००	३०००	५०००	
६२	हर्बल कम्पनी	३०००	४०००	५०००	
६३	सेक्युरिटी कम्पनी	७०००			
६४	छापाखाना/ प्रकाशन		५५००	७७००	
६५	सार्वजनिक परिवहन/ कम्पनी		११०००	१६५००	
६६	प्रयोगशाला	३०००			
६७	हवाई सेवा	११०००			
६८	शितभण्डार	११००	१७००	२२००	
६९	गोदाम घर	१००००			
७०	होस्टेल	२२००	३३००	५५००	
७१	होम सर्भिस(सामाग्री)	११००	१५००	२२००	
७२	ड्राईक्लिनर्स प्रति आउटलेट	११००	२२००	३३००	
७३	ईन्टरनेट सेवा प्रदायक संस्था		१००००	१५०००	
७४	एसटीडि आईएसटिडी/ ईमेल/ ईन्टरनेट / साईवर	११००	२२००	३३००	
७५	पर्दा / कार्पेट	१७००	२२००	२८००	
७६	यन्त्रशाला	५०००			
७७	ग्यास डिपो	१८०००			ठुला ग्याँस डिपो
७८	कोल्ड ड्रिङ्स डिलर	८०००			
७९	फेसन / मोडलिङ्ग / डान्स सेन्टर/ आर्ट सिकाई केन्द्र	११००	१७००	२२००	
८०	जुम्बा सेन्टर	७०००			
८१	कलर ल्याब/ फोटो स्टुडियो	११००	२२००	३३००	
८२	फोटोग्राफि, भिडियोग्राफि	२०००	३०००	५०००	
८३	ईभेन्ट अर्गनाईजर	८०००			
८४	गारमेन्ट कारखाना	५५००	७२००	८२००	

८५	सारीमा बुट्टा हाल्ने	११००	२२००	३३००	
८६	कवाडी	११०००	१६५००	२२०००	
८७	फलामे औजार (आरन)	६००			
८८	ड्राईभिङ्ग सेन्टर (लाइट गाडी)	८०००			
८९	ड्राईभिङ्ग सेन्टर (हेभी गाडी)	१५०००			
९०	पार्टी प्यालेस	२००००			
९१	फुटसल	३०००			
९२	हेल्थ क्लब/ व्यायमशाला/जिम/एरोबिक सेन्टर	१००००			
९३	स्विमिङ्ग पुल	२०००			
९४	क्याटरिङ्ग/ टेण्ड हाउस	५५००	११०००	१६५००	
९५	कार्निस्, फल सिलिड	११००	१५००	१८००	
९६	ट्याटु हाउस	२२००			
९७	ताला साँचो बनाउने तथा मर्मत	५००	१०००		
९८	ट्रेनिङ्ग सेन्टर		५०००	८०००	
९९	रेस्टुरेन्ट, क्याफे तथा खाजाघरहरु सहीत मदिरा/सुती समेत स्वीकृत लिएको हकमा	४०००			
१००	सुर्तिजन्य पदार्थ खुद्रा बिक्री थप	१०००			
१०१	पोलीटेक्निक ईन्ष्टिच्युट	८०००			
१०२	खानेपानी सप्लायर्स	११००	१५००	१८००	
१०३	भलिबल, ब्याडमिन्टन, टेनिस, बहु.खेल कोर्ट	१५००	२०००	२५००	
१०४	पाउँ, छुपीं, पुष्टकारी बिक्री वितरण	१०००	२०००	३०००	
१०५	कटन, कपास, रुवा, धागो	१०००	२०००	३०००	
१०६	कन्सल्टेन्सी(कम्पनी)	१५०००			
१०७	परामर्शदाता कम्पनी	१५०००			
१०८	जव सेन्टर	२०००	३०००	४०००	
१०९	चार्जिङ्ग स्टेशन	३५००			
११०	चार्जिङ्ग स्टेशन सहित पेट्रोलियम पम्प	८०००			
१११	जडिबुटि खेती उत्पादन र प्रसोधन	३०००			
११२	ग्राफिक डिजाईन	२०००			४०००
११३	भिडियो गेम पार्लर	१०००			२०००
११४	सिरक डस्ना पसल	२०००	२५००	३०००	
११५	गहना बनाउने मात्र पसल	५०००			बनाउने, तहाँबाट बेचबिखन नहुने
११६	स्मुथी, बबल टि	१०००	१५००	२०००	
	किचेन वयर / भाडा पसल	११००	२२००	३३००	
११७	कृषि औजार बिक्री पसल	३०००			
११८	पलाष्टीकका भाडाहरु	२०००			

११९	जुस पसल/चटपटे पसल	१५००		
१२०	अचार बनाउने तथा विक्री वितरण	१५००		
१२१	साउण्ड सिस्टम/ माइक तथा बजाउने बाजा भाडा दिने लिने	१५००		
१२२	फास्टफुड स्टल	१५००		
१२३	स्केटिङ तथा स्केटबोर्डिङ	२५००		
१२४	नृत्य तथा कला केन्द्र	७०००		
१२५	वैदेशिक रोजगार कम्पनी	२५०००		
१२६	वैदेशिक रोजगार कम्पनी शाखा/सम्पर्क कार्यालय	१००००		
१२७	भोजनालय	२०००		
१२८	मः म पसल	२५००		
१२९	चटपटे, पानीपुरी पसल	५००		
१३०	सिलाई पसल	२०००		
१३१	पलाष्टिक जन्य सामग्रीहरू विक्री वितरण	१२००		
ख	निर्माण व्यवसाय			
१	हार्डवेयर पसल	१००००	१५०००	रड/सिमेन्ट/ जस्तापाता/ स्यानेटरी
२	ग्निल/आलुमिनियम कारखाना	५०००	८०००	आलुमीनीयम झ्याल ढोका पसल सहित
३	टायल/मार्बल/ग्रेनाइट	५०००		
४	टायल/मार्बल/ग्रेनाइटलाई सफा गर्ने क्लिनर	२०००		
५	सिसा	२०००	३५००	५०००
५	रंगरोगन पसल	३५००	५०००	८०००
६	ईटा, ढुंगा, गिट्टी, बालुवा डिपो		५०००	१००००
७	बाँस डिपो	१०००	१५००	२०००
८	ह्युम पाईप		५०००	१००००
९	पलाईउड/तयारी झ्याल ढोका		४०००	५०००
१०	काठगोदाम/स. मिल		१५०००	२००००
११	फर्निचर पसल		३३००	५५००
१२	फर्निचर सोरुम	२५०००		
१३	नगरपालिकामा प्रधान कार्यालय भएको निर्माण व्यवसाय	१५०००		
१४	नगरपालिकामा शाखा कार्यालय भएका निर्माण व्यावसाय	१००००		

१५	विभिन्न प्रकारका समानहरुको ठेक्का पट्टा व्यवसाय		५०००	७०००	
१६	व्यवसायको सम्पर्क कार्यालय		५०००		
१७	टोखा नगरपालिकामा दर्ता भएका घ वर्गका निर्माण व्यावसायीको हकमा व्यवसाय शुल्क		५०००		
१८	निर्माण क्षेत्रमा श्रमिक उपलब्ध गराउने व्यवसाय	२०००	२५००	३०००	
ग	होटेल, पर्यटन तथा मनोरन्जन व्यवसाय				
१	रेस्टुरेन्ट	२२००	३३००	४४००	
२	क्याफे	११००	३३००	४४००	
३	फ्रोजन मोमो बनाउने	११००	१७००	२२००	
४	गेष्ट हाउस	५०००	८०००	११०००	
५	खाजा घर	११००	१७००	२२००	तन्दुरी, चमेना सहित
६	थकाली भान्साघर		५०००		
७	मिठाई पसल	११००	२२००	३३००	
८	वेकरी पसल विक्री वितरण मात्र गर्ने	११००	१७००	२८००	
९	होमस्टे		२०००		
१०	रिसोर्ट		१००००	१५०००	
११	तारे होटल		४००००		
१२	दोहोरी घर / दोहोरी साँझ		१५०००		
१३	डान्स बार		२००००		
१४	चलचित्र प्रदर्शनी घर/ चलचित्र निर्माण व्यावसाय		५५००		
१५	ट्राभल/ टुर/ ट्रेकिङ एजेन्सी	३०००	५०००	८०००	
१६	जलयान्त्रा र्याफ्टिङ	३०००	५०००	८०००	
१७	क्यासिनो		१०००००		
१८	मसाज पार्लर	५५००	११०००	१६५००	
१९	कला र संगित केन्द्र	१५००	२५००	३५००	
२०	स्पा/ज्याकुजी/ सौनावाथ		५०००		
२१	सेकुवा व्यवसाय		५०००		
घ	कृषि, पशु तथा खाद्यान्न				
१	दैनिक उपभोग्य खाद्य पदार्थ खुद्रा विक्री पसल(किराना खुद्रा)	१०००	२०००	३०००	
२	दैनिक उपभोग्य खाद्य पदार्थ थोक विक्री पसल (किराना थोक)		५५००		
३	मौरीपालन व्यवसाय	१०००	१५००	२०००	
४	तरकारी तथा फलफुल पसल	६००	११००	१७००	

५	नर्सरी	६००	११००	१७००	
६	गाई/भैसी फर्म	६००	११००	१७००	
७	वाखा फर्म	६००	११००	१७००	
८	कुखुरा फर्म	६००	११००	१७००	
९	ह्याचरी	१००००			
१०	अण्डा व्यवसाय	२८००			
	केनल तथा एनिमल ब्रुडिंग	११००			
	पशु वधशाला	४०००			
	मिट मार्ट	१००००			
११	डेरी पसल	११००	१७००	२८००	
१२	एग्रोभेट पसल	१७००	२२००	२८००	कृषि, भेटरिनरी
१३	पेट शप	१७००	२२००	२८००	
१४	कृषि फर्म/ अर्गानिक फर्म	१७००	२२००	२८००	
१५	पशु पन्छि ओसारपसार	११००	१७००	२२००	
१६	माछा/मासु विक्री पसल	१०००	२०००	३०००	
ड	मर्मत सम्हार				
१	क. हेभी ईक्विपमेण्ट / वस/ ट्रक/ कार	३८००	७२००	११०००	
२	ख.मोटर साईकल	१७००	२२००	२८००	
३	ग. साईकल	६००			
४	घ. लेथ मेसिन	६००	११००	१७००	
५	मोटरसाईकल कम्पनीको आधिकारीक मर्मत तथा सर्भिसिड सेन्टर	१००००			
६	चार पांग्रे कम्पनीको आधिकारीक मर्मत तथा सर्भिसिड सेन्टर	२००००			
७	टायर रिपेरिड सेन्टर	१०००	२०००	३०००	
८	कम्प्यूटर मर्मत संभार	१०००	१५००	२०००	
९	विद्युतिय सामाग्री मर्मत पसल (ईलेक्ट्रिक /ईलेक्ट्रोनिक)	६००	११००	१७००	
१०	मोवाइल/ घडी मर्मत पसल	६००	११००	१७००	
११	प्रेसरकुकर/ हिटर/ टेलिफोन सेट/ म्युजिकल	६००	११००	१७००	
१२	प्लम्बिङ्ग वा धारो मर्मत	६००	११००	१७००	
१३	पुरानो सोफा सेट,वेड मर्मत पसल	१०००	२०००	३०००	
च	विपेशज्ञ सेवा (व्यक्ती दर्ता हुने प्रयोजनको लागी)				
१	चिकित्सक सेवा	२०००			
२	दन्त चिकित्सक	२०००			
३	पशुचिकित्सक	२०००			
४	ईन्जिनियर सेवा	२०००			
५	अनुसन्धान तथा परामर्शदाता व्यक्ति	११००			

६	ज्योतिष सेवा	११००			
७	कविराज सेवा	११००			
८	कम्प्युटर एनालिष्ट तथा प्रोग्रामर/सफ्टवेयर निर्माणकर्ता प्रा.ली.वाहेकका	२५००			
९	सर्भेयर	११००			
१०	अनुवादक	११००			
११	बीमा एजेन्ट	११००			
१२	लेखापढी व्यावसाय	११००			
१३	कानून व्यवसाय	२०००			
१४	लेखापरीक्षक सेवा (क र ख वर्ग लाइसेन्स होल्डर)	५०००			
१५	लेखापरीक्षक सेवा (गर घवर्ग लाइसेन्स होल्डर)	३०००			
१६	भन्सार एजेन्ट	२५००			
छ	उत्पादनमुलक व्यवसाय तथा उद्योग				
१	आईसक्रिम उद्योग	२८००	३८००	५५००	
२	विस्कुट उद्योग	२८००	३८००	५५००	
३	चाकु उद्योग	१०००	२०००	३०००	
४	डिस्टीलरी उद्योग	११०००	१६५००	२२०००	
५	खाद्यान्न सामग्री उद्योग	२५००			
६	पापड,चिप्स,दालमोठ,भुजिया उद्योग	११००	२२००	३३००	
७	उर्जा मूलक उद्योग	१७००	२२००	२८००	
८	पश्मिना उद्योग	३३००			
९	ज्याकेट/ स्वीटर उद्योग	३३००			
१०	माक्स उद्योग	३३००			
११	कृषि तथा वनजन्य उद्योग	१७००	२२००	२८००	
१२	खनिज उद्योग	१७००	२२००	२८००	
१३	नेपाली कागज उद्योग	११००			
१४	प्लाष्टिक उद्योग	११०००	१६५००	२२०००	
१५	कंक्रीट उद्योग (ब्लक,रिड बनाउने)	२०००	४०००	५०००	
१६	झ्याल ढोका कार्भिड उद्योग	३५००			
१७	फर्निचर उद्योग	१५०००			
१८	डेरी उद्योग	५०००			
१९	गलैचा उद्योग	५५००	७२००	८२००	
२०	सिसा चिलिम उद्योग	५५००			हुक्का सहित
२१	दाना उद्योग	३३००			
२२	कुटानी पिसानी पेलानी उद्योग	११००	२२००	३३००	
२३	सिरक डस्ना उद्योग	१००००			

२४	व्याग उद्योग	२२००	३८००	४४००	
२५	सुर्तीजन्य उद्योग	५५००	११०००	१६५००	
२६	साबुन तथा केमिकल उद्योग	२०००	३०००	५०००	
२७	वेकरी उद्योग	४०००	५०००	६०००	
२८	पाईप उद्योग	५०००	७०००	९०००	
२९	पानिको जार र बोतलको बिक्रो बनाउनेउद्योग	१५००	२०००	२५००	
३०	स्यानिटरी प्याड बनाउने उद्योग	२०००	३०००	४०००	
३१	रवर, ईयरवर्ड, टुथ पिक, जुत्ता पोलिस उत्पादन उद्योग	२०००	३०००	४०००	
३२	फर्मास्युटिकल्स उद्योग	६००००			
३३	ट्रान्सफर्मर निर्माणउद्योग	२५०००			
३४	डिपवोरिङ्ग गरि खानेपानी बिक्री गर्ने उद्योग	२५०००			
३५	तयारी पोशाक उद्योग	३०००	४०००	५०००	
३६	दुना, टपरी, बत्ति र धुप, भाडा माइने जाली बनाउने उद्योग	२५००			
३७	लुब्रिकेन्ट उद्योग	१००००	२००००	३००००	
३८	पेय पदार्थ उत्पादन उद्योग	८०००	१५०००	२५०००	
३९	ह्याण्डीक्राफ्ट कारखाना	१०००	१५००	५५००	
४०	चाउमिन उत्पादन तथा बिक्री वितरण	५०००			
४१	हाइड्रोपावर कम्पनी उद्योग	१००००			
ज	वित्तियसंस्था				
१	बैंकको केन्द्रीय कार्यालय	५५०००			
२	बाणिज्य बैंक “क” वर्ग प्रतिशाखा	३५०००			
३	विकास बैंक “ख” वर्ग प्रतिशाखा	३००००			
४	एक्सटेन्सन काउन्टर (बैंक)	१००००			
५	वित्त कम्पनी “ग” वर्ग फाईनान्स केन्द्रीय कार्यालय	३००००			
६	वित्त कम्पनी “ग” वर्ग फाईनान्स प्रतिशाखा	२००००			
७	एटिएम बुथ	७५००			बैंक संगै नभएको अवस्थामा
८	लघु वित्त वित्तीय कम्पनी “घ” वर्ग केन्द्रीय कार्यालय	२००००			
९	लघु वित्त वित्तीय कम्पनी “घ” वर्ग प्रतिशाखा	१००००			
१०	सहकारी संस्था	८०००			
११	सहकारी संस्था (महिला, कृषि, तथा दुग्ध सहकारीलाई ७५ प्रतिशत छुट)	२०००			

११	सहकारी संस्थाको शाखा/सम्पर्क कार्यालय प्रति	५०००			
१२	सहकारी बैंक प्रति शाखा	२००००			
१३	विमा कम्पनी (नीर्जिवन/ जीवन) केन्द्रीय कार्यालय	११०००			
१४	विमा कम्पनी (नीर्जिवन/ जीवन) प्रति शाखा	८०००			
१५	रेमिटेन्स सेवा/ विदेशी मुद्रा सटही सेवा	४०००			
१६	शेयर रजिस्टर गर्ने कार्यालय (सेक्युरिटीज कम्पनी)/सेयर ब्रोकर/धितोपत्र कारोबार	२००००			
१७	इलेक्ट्रोनिक्स वित्तीय सेवा	२०००			
झ	स्वास्थ्य सेवा				
		१५ वेड सम्म	४० वेड सम्म	४० वेड भन्दा माथि	
१	गैह सरकारी अस्पताल (वेडको आधारमा)	२००००	३००००	४००००	
२	नर्सिङ होम (वेडको आधारमा)	१२०००	१८०००	३००००	
३	क्लिनिक तथा ल्याव/ डेन्टल	२२००	३३००	५५००	
४	पोलिक्लिनिक ईन्टिच्यूट	२२००	३३००	५५००	
५	डेन्टल अस्पताल	१६५००			
६	भेटेरीनरी क्लिनिक	२८००			
७	अकुपंचर सेवा/ आयुर्वेदिक सेवा	५५००			
८	फिजियोथेरापी,अर्थोपेडिक सेवा	५५००			
९	औषधि पसल	१७००	२२००	२८००	
१०	औषधी पसलसहितकोक्लिनिक तथा ल्याव/ डेन्टल	३५००	५०००	७५००	
११	सर्जिकल इक्विपमेन्ट पसल	५५००			
१२	रिहाव सेन्टर	५५००			
१३	डक्टर/ नर्स एट होम	३०००	४०००	५०००	
१४	स्वास्थ्य सम्बन्धि होम सर्भिस	३०००	४०००	५०००	
१५	आयुर्वेदिक औषधालय/ आयुर्वेद क्लिनिक	५५००			
१६	आयुर्वेद अस्पतालको बैकल्पिक चिकित्सा	५०००			
१६	साउन्ड थेरापी/साउन्ड हिलिङ्ग/फिटनेस तथा थेरापी सामग्री खरिद विक्रि	४०००			
१७	औषधि,औषधिजन्य सामाग्री तथा सर्जिकल सामाग्रीहरुको थोक	१५०००			
१८	औषधि,औषधिजन्य सामाग्री तथा सर्जिकल सामाग्रीहरुको खुद्रा	४०००			
१९	मानव स्वास्थ्य सम्बन्धी सेवा	१२००			
ण	शिक्षा सेवा (व्यवसाय) वर्ग अनुसार				

१	शिशु स्याहार केन्द्र	४०००	
२	पुर्व प्राथमिक विद्यालय मन्टेधरी समेत(ECD/PPC)	५०००	
३	आधारभूत तह (कक्षा १-५)का विद्यालयहरु वर्ग अनुसार		
	विशिष्ट श्रेणी	१४०००	
	“क” वर्ग	१२०००	
	“ख” वर्ग	१००००	
	“ग” वर्ग	८०००	
४	आधारभूत तह (कक्षा १-८)का विद्यालयहरु वर्ग अनुसार		
	विशिष्ट श्रेणी	२००००	
	“क” वर्ग	१६०००	
	“ख” वर्ग	१४०००	
	“ग” र “घ” वर्ग	१२०००	
५	मा.वि तह (कक्षा १-१०)का विद्यालयहरु वर्ग अनुसार		
	विशिष्ट श्रेणी		
	५०० जना सम्म विद्यर्थी भएमा	२५०००	
	५०० जना विद्यर्थी बढी भएमा	३००००	
	“क” वर्ग		
	५०० जना सम्म विद्यर्थी भएमा	२२०००	
	५०० जना विद्यर्थी बढी भएमा	२४०००	
	“ख” वर्ग		
	५०० जना सम्म विद्यर्थी भएमा	२००००	
	५०० जना विद्यर्थी बढी भएमा	२२०००	
	“ग” र “घ” वर्ग		
	५०० जना सम्म विद्यर्थी भएमा	१८०००	
	५०० जना विद्यर्थी बढी भएमा	२००००	
६	मा.वि तह (कक्षा १-१२)का विद्यालयहरु वर्ग अनुसार		
	विशिष्ट श्रेणी		
	५०० जना सम्म विद्यर्थी भएमा	३००००	
	५०० जना विद्यर्थी बढी भएमा	३५०००	
	“क” वर्ग		
	५०० जना सम्म विद्यर्थी भएमा	२७०००	
	५०० जना विद्यर्थी बढी भएमा	३००००	
	“ख” वर्ग		

	५०० जना सम्म विद्यर्थी भएमा	२४०००		
	५०० जना विद्यर्थी बढी भएमा	२६०००		
	“ग” र “घ” वर्ग			
	५०० जना सम्म विद्यर्थी भएमा	२२०००		
	५०० जना विद्यर्थी बढी भएमा	२४०००		
७	कलेज(प्राविधिक शिक्षालयसमेत)	३००००		
८	आधारभूतविद्यालय भित्रको छात्रावास भए थप	३०००		
९	माध्यामिकविद्यालय भित्रको छात्रावास भए थप	५०००		
१०	कलेजभित्रको छात्रावास भए थप	७०००		
११	विश्वविद्यालय	३५०००		
१२	कोचिंग/बृड्ज कोर्स/ट्युसन कक्षा सेन्टर	८०००		
१३	कम्प्यूटर तथा भाषा प्रशिक्षण केन्द्र	१००००		
१४	सिपमुलक तालिम तथा अनुसन्धान केन्द्र	७०००		
१५	स्थानीय नेपाल भाषाको पाठ्य पुस्तक प्रति थान(नेवारी र तामाङ भाषा)	निशुल्क		
त	संचार सेवा व्यवसाय			
१	एफ.एम.स्टेशन	१०००		
२	राष्ट्रिय पत्रपत्रिका	५५००		
३	टेलिभिजन	१००००		
४	स्थानीय पत्रपत्रिका/ अनलाईन खबर	१५००		
५	दुरसंचार/ईन्टरनेट सेवा प्रदायक/केबुल नेटवर्क मुख्यकार्यालय	५०००		
६	दुरसंचार/ईन्टरनेट सेवा प्रदायक/केबुल नेटवर्क शाखा कार्यालयप्रति शाखा	३०००		प्रति काउन्टर सहित
७	विद्युतिय माध्यमबाट गरिने विज्ञापन	२०००		
८	कुरियर	११००	२२००	३३००
९	विज्ञापन सेवा एजेन्सी	२०००	३०००	५०००
१०	सि.सि.टि.भि.जडान व्यवसाय	२०००		
थ	अन्य सेवा तथा व्यवसाय			
१	अन्य कम्पनी (प्रधान कार्यालय)	१००००		
२	अन्य कम्पनी प्रति शाखा	५०००		
६	स्वदेशी रोजगार/ सेक्रेटरियल सेवा	२२००	२८००	३३००
८	रियलस्टेट तथा घरजग्गा खरिद विक्री	५५००	११०००	१६५००
९	हाउजिङ कम्पनी	१६५००	२२०००	२७५००
१०	घरेलु उत्पादन विक्री केन्द्र	११००		
११	ड्राईक्लिनर	११००	२२००	३३००
१२	सटिङ्ग/ सुटिङ्ग / टेलरिङ्ग	११००	३३००	५५००
१७	पुल/स्नुकर हाउस/प्लेइड स्टेसन	२२००	२८००	३३००

२०	ईनार/टुवेल खन्ने	११००	२२००	३३००	
२१	खेलौना/उपहार विक्रेता/गिफ्ट पसल	६००	११००	१७००	
२२	रेन्टल सर्भिस (घर र जग्गा)	२०००			
२३	सवै प्रकारका व्यवसाय दर्ताको प्रमाणपत्र प्रतिलिपी	५००			
२४	अन्य आयात	५५००			
२५	अन्य निर्यात	५५००			
२६	आयात/निर्यात	८०००			
२७	पुजा सामग्री पसल धातुका वस्तु समेत बिक्री हुने	१५००			
२८	कागज वा प्लाष्टिकको प्लेट/ थाल निर्माण	११००			
२९	भाडा खोज्ने पसल	१५००			
३०	दाना पसल	१०००	१५००	२०००	
३१	अनलाईन सपिङ्ग	२२००	३५००	५०००	
३२	सिमेन्ट/ माटोको गमला पसल	१०००	१५००	२०००	
३३	डायपर, ह्याण्ड वास जस्ता सरसफाईका सामानहरु पसल	३०००	४०००	५०००	
३४	वाल पेपर बिक्री पसल	१५००	२०००	२५००	
३५	बुट्टा कोर्ने (काठ,सिमेन्ट,सिसामा)	१५००	२०००	२५००	
४०	स्टेशनरी सहित पुस्तक पसल	३५००	४५००	५५००	
४१	छाला तथा रेगजीनको सामान उत्पादन	२२००	३२००	४२००	
४२	सप्लायर्स	३५००	५५००	८५००	
४३	तयारी पोशाक भाडामा दिने लिने पसल	१२००			
४४	सुन,चाँदी जस्ता धातुहरु प्युरिटी टेस्टिड पसल	२५००			
४५	मोटर साइकल, साइकल,स्कुटर भाडामा लगाउने पसल	१५००			
४६	सुन,चाँदी रिफाइनिड पसल	३०००			
४७	मासु प्रशोधन केन्द्र	१००००			
४३	पोषण तथा दैनिक उपभोग्य सामान बिक्री पसल	१४००	२४००	३४००	
४४	मेसिन बिक्री पसल	१००००			
४६	ग्यास बिक्री पसल थोक	२०००	३०००	५०००	सानो ग्याँस डिपो
४७	संचार सेवा छाता संस्था गैर नाफामुलक संस्थाको रुपमा दर्ता भएको	३०००	४०००	५०००	
४८	चियापति प्याकिड तथा खरिद बिक्री पसल	१०००	२०००	३०००	
४९	कम्पनी ऐन अन्तर्गत दर्ता भएको मुनाफा वितरण नगर्ने कम्पनी	२०००			
५०	सोलार/इन्भटर/व्याट्री व्यवसाय	५०००			
५१	पेपर सम्बन्धी कारोबार	३०००			

५२	घोडदौड सम्बन्धि	२०००	३०००	५०००	
५३	घुम्ती मोवाईल पसल प्रति	५			अस्थायी हाटवजार वा घुम्ती पसल प्रति
५४	चौपाया प्रति	५			
५५	हाँस/ कुखुरा प्रतिगोटा	१			
५६	सागसब्जी र फलफुल पसल प्रतिमुठा/के.जी	१			
५७	अन्यको हकमा प्रति	१			
५८	एक वा एक भन्दा बढी विभिन्न प्रकृतिका वस्तु तथा सेवा विक्रीवितरण गर्ने (ईन्टरप्राईजेज)	२२००	३३००	५५००	
	माथि उल्लेखित बाहेकका शाखा रहेका व्यवसायको हकमा प्रति शाखा व्यवसाय	सम्बन्धित व्यवसायको दरको ५० प्रतिशत कायम गरिने छ			
५९	ग्राहक संख्याको आधारमा	५०० सम्म	५०१देखि १००० सम्म	१००१देखि माथि	
६०	सरसफाई सेवा व्यवसाय अभिलेख	८०००	१२०००	१५०००	
६१	कन्सल्टेन्सी (कम्पनी)	१५०००			
६२	कम्प्युटर एनालिष्ट तथा प्रोग्रामर/सफ्टवेयर निर्माण/ डिजाइन कम्पनी	१५०००			
६३	सरसफाई तथा मर्मत कार्य गर्ने	१५००			
६४	बाल घर-बालबालिका सम्बन्धी खेल	१५००			

ईन्भेष्टमेन्ट कम्पनी प्रा.लि अन्तर्गत पर्ने विषयहरू:-

(सेयर र स्टक लगानी: अन्य सार्वजनिक वा प्राइभेट लिमिटेड कम्पनीहरूको सेयर, डिबेन्चर वा बन्डहरू खरिद गर्ने।

पूर्वाधार विकास: ठूला परियोजनाहरू जस्तै हाइड्रोपावर, सडक, हाइवे, र ट्रान्समिसन लाइनमा लगानी गर्ने।

घरजग्गा तथा आवास विकास: रियल इस्टेट, ठूला बस्ती विकास र सहरी पूर्वाधारमा लगानी गर्ने।

पर्यटन उद्योग: होटल, रिसोर्ट र पर्यटनसँग सम्बन्धित क्षेत्रमा लगानी गर्ने।

व्यवसाय व्यवस्थापन: लगानी गरिएका कम्पनीहरूको व्यवस्थापनमा सघाउने वा स्वामित्व लिने।)

- व्यवसाय दर उल्लेखित वर्ग अनुसार एकमुष्ट हुनेछ ।
- व्यवसाय नविकरण दर उल्लेखित वार्षिक व्यवसाय (दर्ता) शुल्कको ७५ प्रतिशत हुनेछ ।
- अन्य व्यवसायको हकमा वडा समितिको सिफारिसमा नगरकार्यपालिकाको निर्णयानुसार हुनेछ ।
- कृषि पशु फर्मको हकमा व्यवसाय र बहाल कर(सम्बन्धित व्यवसायीले तिर्नुपर्ने भएमा ५० प्रतिशत छुट हुनेछ ।
- पशु चौपाया बाटोमा छोडेमा प्रति पशु रु. ५,००० जरिवाना हुनेछ ।
- योग ध्यान केन्द्र निःशुल्क दर्ता गरिनेछ ।
- टोखा नगरपालिकामा दर्ता भएका व्यवसायको हकमा चालु आ.व.सम्मको नवीकरण भएमा नगरपालिका क्षेत्रभित्र ठाउँसारी निःशुल्क हुनेछ ।
- अपाङ्गता भएका व्यक्तिहरूले संचालन गरेका व्यवसायका हकमा वार्षिक व्यवसाय (दर्ता/नविकरण) क्रमशः रातो अपाङ्गता परिचयपत्र प्राप्त गरेकाको लागि निशुल्क र निलो अपाङ्गता परिचयपत्र प्राप्त गरेकाको लागि उल्लेखित दरको ७५ प्रतिशत छुट हुनेछ ।

- ग्रिल,फर्निचर कारखाना, वर्कशप, वाशिङ्ग सेन्टर, पशुपन्छी पालन जस्ता मानव तथा वातावरणसंग प्रत्यक्ष सरोकार राख्ने व्यवसायहरुलाई सधियारको समेत संलग्नतामा स्थलगत सर्जिमिन मुचुल्का गराई मात्र व्यवसाय दर्ता गरिनेछ ।
- **वर्कशप:** टोखा नगरपालिका भित्र मोटरसाइकल,स्कुटर तथा मोपेड आदि वर्कशपहरुको व्यवसाय दर्ता तथा नविकरण गर्ने प्रयोजनको लागि यातायात व्यवस्था विभागबाट जारी कारखाना तथा वर्कशप संचालन निर्देशिका, २०७४ अनुसार निम्न भौतिक संरचना सम्बन्धि न्यूनतम मापदण्ड पूरा गर्ने वर्कशपको व्यवसाय दर्ता तथा नविकरणको कार्य अगाडी बढाउने। साथै, उक्त वर्कशपले प्रचलित कानुन बमोजिम श्रम,रोजगार तथा यातायात मन्त्रालय, वाग्मती प्रदेशबाट अनुमति लिनु पर्ने प्रावधान क्रमशः पुरा गर्दै जान समेत सूचित गराउने । (सडक सिमा बाट बाहिर हुनुपर्ने, मर्मत कार्य गर्दा सवारी साधन राख्न पर्याप्त स्थान हुनुपर्ने, कम्तिमा १२ वर्ग मीटरको कोठा हुनु पर्ने, कम्तिमा ५ थान मोटरसाइकल अट्न सक्ने स्थान भएको, आवश्यक औजार भएको हुनुपर्ने, शिक्षण संस्था तथा अस्पतालसँग जोडिएको हुन नहुने, सवारी तथा पैदल यात्रुको आवागमनमा बाधा पुग्ने गरी मर्मत कार्य गर्न नहुने, उचित फोहोर व्यवस्थापन भएको हुनुपर्ने,प्राथमिक उपचारको सामान भएको हुनु पर्ने, अग्नी नियन्त्रण पर्याप्त मात्रामा राख्नुपर्ने, उल्लेखित मापदण्ड पूरा भए नभएको सम्बन्धमा अनुगमन गर्न निम्न अनुसारको अनुगमन समिति गठन गर्ने:- सम्बन्धित वडाको वडा अध्यक्ष संयोजक

- चिकित्सकको उपलब्धता सहितका औषधी पसल/फार्मसीहरूको क्लिनिकको रूपमा दर्ता गरिनेछ ।
- सरकारी स्वामित्वमा रहेका बैंक तथा वित्तिय संस्थाहरूको बहाल कर मात्र लिईनेछ ।
- व्यवसाय बन्द वा नामसारी हुँदाका बखत व्यवसायी स्वयंले सम्बन्धित वडा कार्यालयमा अनिवार्य लगत कट्टा गर्नु पर्नेछ । अन्यथा कर बक्यौता कायम रही सोही अनुसार असुल उपर गरिनेछ ।
- व्यवसाय एकाघरका परिवारमा बाहेक एक व्यक्तिबाट अर्को व्यक्तिमा नामसारी नहुने, दोश्रो व्यक्तिको नाममा लैजानु पर्ने भएमा पहिलो व्यक्तिको नाममा रहेको व्यवसाय बन्द गरी अर्को व्यक्तिको नाममा नयाँ व्यवसाय दर्ता गर्नुपर्नेछ ।
- यस नगरपालिकामा विदेशी नागरिकहरूले व्यवसाय गर्न सम्बन्धीत घरधनी तथा प्रतिनिधि साक्षी राखी निवेदन दिएमा आवश्यक जाँचबुझ गर्दा मनासिव देखिएमा यस आर्थिक ऐनमा उल्लेख भए बमोजिमको व्यवसायकरको दोब्बर कर र सेवा शुल्क वापत साना व्यवसाय (रु.५ लाख सम्म भएमा) को हकमा रु. ५०००।— र ठुला व्यवसाय (रु. ५ लाख भन्दा माथि) को हकमा रु. १००००।— असुल गरिने छ । **भारतीय नागरिकलाई यो बुँदा लागू नहुने ।**
- माथि उल्लेखित भन्दा अन्य प्रकृतिका व्यवसायको हकमा घरेलु तथा कम्पनी रजिष्टारको कार्यालयमा समेत दर्ता भएको कागजात पेश भएमा सोमा उल्लेख भए बमोजिमकै पुँजीका आधारमा र नभएमा निवेदकले पुँजी तोकी पेश गरेको आधारमा तोकिए बमोजिमको रकम असुल गरिनेछ ।
- नगरपालिका तथा वडा कार्यालयहरूमा सेवा प्रदत्त नगरपालिका क्षेत्रभित्र ठेगाना रहेको वा नगरपालिका क्षेत्रभित्र शाखा कार्यालयको ठेगाना रहेका व्यवसायीहरूले आफ्नो व्यवसाय अनिवार्य रूपमा नगरपालिकामा दर्ता पश्चात मात्र सेवा दिनुपर्नेछ ।
- स्थानीय तहमा दर्ता नभई प्रदेश तथा संघीय सरकारबाट दर्ता भएर यस नगरपालिका क्षेत्रभित्र कार्यालय स्थापना गरी संचालन भएका सहकारी संस्था, वित्तिय संस्था व्यवसाय लगायतका अन्य संस्थाहरूको दर्ता दस्तुर लेखिएको भए तापनि सोलाई दर्ता/अभिलेख दस्तुर भएको मानिनेछ ।
- आफुले संचालन गरेको व्यवसाय बन्द गर्नु परेमा वा छाड्नु परेमा बाँकी कर बक्यौटा तिरी लिखित निवेदनको साथमा व्यवसाय दर्ता प्रमाणपत्र संलग्न गरी सोही आ.व. मा व्यवसाय बन्द गर्न निवेदन पेश गरी व्यवसाय बन्द भएको पत्र लिनु पर्नेछ । अन्यथा व्यवसाय चालू नै रहेको मानिनेछ ।

अनुसूची-५
(दफा ६ संग सम्बन्धित)
जडिवुटी, कवाडी र जिवजन्तु कर

विवरण	रकम रू.	कैफियत
हाड प्रति के.जी	१	
सिँड/ खुर प्रति के.जी	२	
प्वाँखप्रति के.जी	१	
छाला ठुलो प्रति गोटा	३०	
छाला सानो प्रति गोटा	१५	
सिसा (लिड) को धुलो वा टुक्रा प्रति के.जी	३	
पत्रु फलाम र अन्य धातुको टुक्रा(पित्तल, तामा, आदी) प्रति के.जी	२	
पत्रिका प्रति के.जी	०.२०	
कागज प्रति के.जी	०.५०	
बोतल सिसाको प्रति गोटा	०.५०	
प्लाष्टिकको बोतल, भाडाकुँडा, पुराना जुत्ता-चप्पल, ग्यालिन, जर्किन प्रति के.जी.	०.५०	
प्लाष्टिक प्रति के.जी	०.१०	
टायर/ट्युब प्रति गोटा	२	
तामा/पित्तल प्रति के.जी.	१	
स्टिल प्रति के.जी.	१	
ब्याट्री प्रति के.जी.	२	
उन प्रति केजी	०.१०	
खोटो	०.५०	
बनकस(खर), बाबियो, छवाली, पराल, निगालो, लोत्ता, पटेर, अम्रिशो(कुचो) प्रति मिनिट्रक	१५०	
बाँस प्रति गोटा	०.५०	
काठ प्रति ट्रक	२००	
ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल, रोडा, स्लेट, विछ्याउने ढुङ्गा प्रति क्यूफिट	२	
बोरा(प्लाष्टिक/जुट) प्रति के.जी.	०.५०	

अनुसूची-६
(दफा ७ संग सम्बन्धित)
सवारी साधन कर

विवरण	रकम रू.	कैफियत
टाङ्गा, रिक्सा दर्ता	१२५	
टाङ्गा रिक्सा नविकरण	५०	
अटो/ विद्युतीय रिक्सा	१०००	
अटो/ विद्युतीय रिक्सा नविकरण	५००	

टोखा नगरपालिकामा दर्ता भई हाल सम्म नविकरण नभएका माथि उल्लेखित सवारी साधन चालु आ.व.भरी नविकरण हुन आएमा प्रत्येक वर्षको लागि माथि उल्लेखित दरमा नविकरण शुल्क लिई सवारी साधन नविकरण गरिनेछ । सो नविकरण गर्दा कुनै जरिवाना लाग्ने छैन ।

अनुसूची-७
(दफा ८ संग सम्बन्धित)

विज्ञापन कर

विवरण	रकम रु.	कैफियत
फ्लेक्सबाट तयार गरेको विज्ञापन प्रचार सामग्री प्रति वर्गफुट	१००	
होडिङ्ग बोर्ड,नियोयन साइन,ग्लो साइन र यस्तै विज्ञापन प्रचार सामग्री प्रति वर्गफुट	२००	
डिजिटल बोर्ड प्रति वर्ग फुट, LED बोर्ड प्रति वर्गफिट प्रति वर्ष	३००	
मालबहाक सवारी साधनको दायौँबायाँभागमा अधिकतम १० स्क्वायर फुट सम्मको लागी प्रतिदिन रु २०० र स्थायी रुपमालेखिएको वा छापिएको प्रचार सामग्री प्रति वर्गफुट रु १००		
खेलकुद मैदान मेला जात्रा पर्व र यस्तै प्रकृतिका कार्यक्रममा प्रयोग हुने विज्ञापन सामग्रीको अधिकतम १५ दिन र २० स्क्वायर फुट प्रतिदिन	३००	
सवारी साधनको छत अधिकतम ३ फुट उचाइ मात्र २ पांग्रा बीचको भाग,पछाडीकोसीसाको भाग मध्ये अधिकतम ५० प्रतिशतसम्म मात्र मुख्य इयालको माथि पट्टी भ्यान्टिलेसनमा विज्ञापन प्रचार सामग्री प्रति स्क्वायर फुट वार्षिक	१००	
आकाशमा बेलुन ज्याकेटमा वा बेलुन बोकेर गरिने विज्ञापन प्रतिदिन	३००	
सवारी साधनमा गरिने विज्ञापन प्रति वर्गफिट वार्षिक	५०	
परिचयपाटी वा डिपीएस बोर्डमा विज्ञापन गर्न चाहेमा २० वर्गफिट सम्मको वार्षिक रु.५० र सो भन्दा माथीको बोर्डमा प्रति वर्गफिट	१००	
अन्यको हकमा प्रति वर्ग फुट ब्याख्या: अन्य भन्नाले 2D,3D,ACP बोर्ड, ड्राई भिजन बोर्ड, स्कोलर बोर्ड, डि. पि. एस. बोर्ड, स्टिकर, वनयोय भिजन लगायत अन्य यस्तै प्रकारका बोर्डहरु समेत सम्झनु पर्दछ । प्रति वर्ष	१००	
कुनै सभा, सम्मेलन, खेलकुद, कन्सर्ट वा कार्यक्रम हुने विज्ञापनको (विज्ञापन नगर्ने तथा सेवा मुलक कार्यमा भने यो व्यवस्था आकर्षित हुनेछैन।)	पहिलो दिनको लागि ७००० त्यसपछि प्रत्येक दिनको २०००	
नोट — व्यवसाय परिचयको लागी बढिमा ४*५ बराबर २० स्क्वायर फुट बराबरको १ थान बोर्ड व्यवसायीले आफ्नो व्यवसाय रहेको भित्तापर्खालमा राख्न पाइनेछ ।	निःशुल्क	
माथि उल्लेख भए बाहेक अन्यको हकमा विज्ञापन ऐनले तोकेबमोजिम हुनेछ ।		
संरचना निर्माण र अनुमति शुल्क		
विज्ञापन राख्न कुनै संरचना निर्माण गर्दा अनुमति शुल्क (न्युनतम शुल्क पाँच हजार) प्रति वर्गफुट (होर्डिङ बोर्डको निर्माणको अनुमतिको समयमा संकलन गर्ने	५	
प्रत्येक वर्ष नविकरण शुल्क	२	
संरचना निर्माण गर्दा राख्नु पर्ने धरौटी	२००००	

नोट: विज्ञापनदाता, व्यक्ति, संस्था, फर्म कम्पनीहरूले सम्बन्धित वडा कार्यालयको पुर्व स्वीकृत लिएर मात्र विज्ञापन राख्नुपर्नेछ । बिना अनुमति राखिएका विज्ञापन सामाग्री नगरपालिकाले जुनसुकै बेला हटाउन/मेटाउन सक्नेछ । साथै विज्ञापन सामाग्री हटाउदा/ मेटाउदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति,फर्म/ कम्पनीहरूसँग प्रचलित कानून बमोजिम असुल उपर गर्न सक्नेछ ।

१. अनुमति नलिई विज्ञापन गर्ने गराउने माथि उल्लेखित दरको दुई गुना जरिवाना गरिनेछ ।
२. अनुमतिको अवधि सकियपछि नविकरण गर्न नआएमा पालिका आफैले त्यस्ता संरचना र तिनमा रहेको विज्ञापन हटाउन सक्ने र हटाउँदा लागेको खर्च धरौटी रकमबाट असुल गर्ने । धरौटी रकमबाट नपुग भएमा संरचना निर्माणको अनुमति लिने व्यक्ति तथा संस्थाबाट असुल गर्ने ।
३. सार्वजनिक निजी साझेदारीमा कुनै संरचना निर्माण गर्न प्रोत्साहन गर्ने र त्यस्तो विधिबाट निर्माण हुने संरचनाको दर आपसी सहमतिमा निर्धारण गर्न सक्ने ।
४. माथि उल्लेखित दर बाहेकको अवस्थामा राजस्व परामर्श समितिले निर्धारण गरे बमोजिम हुने ।

अनुसूची-८

(दफा ९ संग सम्बन्धित)

मनोरञ्जन तथा दहत्तर बहत्तर कर

प्रदेश कानून र आवश्यकता अनुसार कार्यपालिकाले निर्धारण गरेबमोजिम हुनेछ ।

अनुसूची-९

(दफा १० संग सम्बन्धित)

वहाल विटौरी शुल्क

टोखा नगरपालिकाभित्र रहेका सामुदायिक भवनको हकमा निम्न शुल्क लाग्ने छ:-

सि.नं.	विवरण	करको दर	कैफियत
१	नगरपालिकाले निर्माण गरी रेखदेख र संरक्षण गरेको हाट बजार वा छप्पर पसल कवल प्रति महिना रु.		
२	सटर रहेको पसल कवलहरूमा व्यावसायिक क्षेत्रको प्रति सटर न्यूनतम रु	कार्यपालिकाको निर्णय बमोजिम हुनेछ	
३	सटर रहेको पसल कवलहरूमा आवासीय क्षेत्रको प्रति सटर न्यूनतम रु		

अनुसूची-१०

(दफा ११ संग सम्बन्धित)

पार्किङ शुल्क

आवश्यकता अनुसार नगर कार्यपालिकाले निर्धारण गरेबमोजिम हुनेछ ।

अनुसूची-११
(दफा १२ संग सम्बन्धित)
ट्रेकिङ्ग, क्यानोइङ्ग

आवश्यकता अनुसार नगर कार्यपालिकाले निर्धारण गरेवमोजिम हुनेछ ।

अनुसूची-१२
(दफा १३ संग सम्बन्धित)
सेवा शुल्क दस्तुर

१. घरनक्सा पास सम्बन्धी

सि. नं.	विवरण	रकम रु.	कैफियत
क. नक्सापास शुल्क दस्तुर तर्फ			
१	आवासीय टहरो प्रति वर्ग फूट	५	
२	व्यापारीक/व्यवसायिक टहरो प्रति वर्ग फूट	१०	
	व्याख्या: टहरा भन्नाले वाल, जस्ता, वाँस लगायतका संरचना वरिपरी बारेको र टिनको एक तल्लाधुरी भएको ।		
३	सांस्कृतिक सम्पदा झल्कने घर निर्माण प्रति वर्गफूट	५	
४	आवासिय घर ५००० वर्ग फूटसम्म प्रति वर्गफूट	१५	
५	आवासिय घर ५००० वर्गफूट भन्दा माथि प्रति वर्गफूट	२०	
६	मिश्रित घर ५००० वर्ग फूटसम्म भएका घरहरु प्रति वर्गफूट (१ वटासम्म सटर भएका घर)	२०	
७	मिश्रित घर ५००० वर्गफूट भन्दा माथिका घरहरुप्रति वर्गफूट (१ वटा सम्म सटर भएका घर)	३५	
	व्याख्या: मिश्रित भन्नाले आवासीय र व्यापारिक मिश्रित प्रयोजनका १ वटा सम्म सटर भएको घर मानिनेछ ।		
८	व्यापारिक घर ५००० वर्गफूटसम्म प्रति वर्गफूट	३५	
९	व्यापारिक घर ५००० वर्गफूट भन्दा माथि प्रति वर्गफूट	५०	
	संस्थागत भवन/व्यावसायीक प्रयोजनका लागि निर्माण हुने भवनहरुलाई व्यापारिक भवनको दररेट कायम हुनेछ ।		सम्बन्धित प्राविधिकले खुलाउनु पर्ने
	व्याख्या: Steel Frame Structure कोलागि पनिमाथि उल्लेखित RCC Frame Structure कै दररेट कायम हुनेछ ।		
१०	स्वीकृत लिई तल्ला थपघट संशोधन दस्तुर माथि उल्लेखित नक्सा पास शुल्क दस्तुर लिई स्वीकृत नक्साको पुरानो वर्गफूटमा थपप्रति वर्गफूट	४	
११	स्वीकृत नलिई तल्ला थपगरेको तथा संशोधन दस्तुर माथि उल्लेखित नक्सा पास शुल्क दस्तुर लिई स्वीकृत नक्साको पुरानो वर्गफूटमा थपप्रति वर्गफूट (नियमित)	८	
	स्वीकृत नक्सा वा निर्माण सम्पन्न लिईसकेको नक्सामा कित्ता/क्षेत्रफल संशोधन भएमा प्रति पुरानो वर्गफिट	१	
१२	भवन निर्माण अस्थायी स्वीकृत नलिई निर्माण भएका घरहरुकोस्थायी लिन आएमालाग्नेदस्तुरमा ५० प्रतिशत थप जरिवाना हुने र नियमितमा आएमामाथि उल्लेखित नक्सा पास शुल्क दस्तुरको १५० प्रतिशत थप जरिवाना लिने		
ख	अभिलेखीकरण (नक्सा पास नगरी प्रचलित भवन निर्माण मापदण्ड विपरित निर्माण भएका भवनहरुको लागि)		

१	२०७१ मंसिरसम्म:		
	नक्सा पास स्वीकृत नलिई निर्माण भएका भवनलाई माथि उल्लेखित नक्सा पास शुल्क दस्तुर लिई थप प्रति वर्गफुट १७० प्रतिशत जरिवाना लिईनेछ ।		
	तल्ला थप/ घट रसंशोधनमा माथि उल्लेखित नक्सा पास शुल्क दस्तुर लिई स्वीकृत नक्साको पुरानो वर्गफुटमा थपप्रति वर्गफुट	१०	
२	२०७१ पौषदेखि:		
	नक्सा पास स्वीकृत नलिई निर्माण भएका भवनलाई माथि उल्लेखित नक्सा पास शुल्क दस्तुर लिई थप प्रति वर्गफुट २०० प्रतिशत जरिवाना लिईनेछ ।		
	तल्ला थप/ घट रसंशोधनमा माथि उल्लेखित नक्सा पास शुल्क दस्तुर लिई स्वीकृत नक्साको पुरानो वर्गफुटमा थपप्रति वर्गफुट	१०	
ग	नक्सानामसारी		
१	नक्सा नामसारी प्रतिवर्गफुट	५	
२	एक व्यक्तिवाट अर्को व्यक्तिमा नक्सा नामसारी नभई तेश्रो/चौथोव्यक्तिको नाममा नक्सा नामसारीको लागि आएमा प्रति वर्गफुट	८	
३	एकाघर परिवार भित्र / संयुक्त रुपमा रहेको घर/भवनको ज.ध पुर्जामा हकहिस्सा एक पक्षले छोड्दा/ नयाँ ज.ध थपिदाँ नक्सा नामसारीप्रति वर्गफुट	२	मृत्यु पछिको नामसारीको हकमा २ वर्षभित्र निशुल्क
घ	नक्सानवीकरण (अभिलेखिकरणमा लागू नहुने)		
१	अस्थायी निर्माण अनुमति लिई स्वीकृत नक्सा म्याद सकिएको ३५ दिनभित्र (२ वर्ष ३५ दिन) निर्माण सम्पन्न नलिएको हकमा नबिकरण दस्तुर प्रति वर्गफुट	२	
२	अस्थायी निर्माण अनुमति लिई स्वीकृत नक्सा म्याद सकिएको ३५ दिन (२वर्ष ३५ दिन) कटीई निर्माण सम्पन्न नलिएको तर सो अवधिभित्र नबिकरण निवेदन दर्तागरेको हकमा नबिकरण दस्तुर प्रति वर्ग फुट	३	
३	अस्थायी निर्माण अनुमति लिई स्वीकृत नक्सा म्याद सकिएको ३५ दिन (२वर्ष ३५ दिन) कटीई निर्माण सम्पन्न नलिएको हकमा नबिकरण दस्तुर प्रति वर्ग फुट	५	
४	स्वीकृत नक्सामा पछि कि.न/क्षे.फ फरक भई नक्सा सच्याउन आएमा प्रतिवर्गफुट	१	
५	बालकम्पाउण्ड निर्माण दस्तुर जग्गाको प्रति वर्गमिटर	१५	
६	भवन निर्माण सम्पन्न प्रमाणपत्र (नोट: नगरपालिका हुनु अगाडि साविक गा.वि.स. बाट घर बनाउने स्वीकृत नक्सा भएको क्षेत्रफल फरक नभएको हकमा भवन निर्माण सम्पन्न अभिलेखिकरण प्रमाणपत्र) अन्यको हकमा यसै ऐन अनुसार हुनेछ ।	३०००	
७	प्रतिनक्सा प्राविधिकशुल्क (नक्सा तयार गर्ने सम्बन्धित प्रविधिकले तिर्ने)	१०००	
८	स्वीमिङ्ग पुल प्रतिवर्ग मिटर	२५	
९	नक्सा डिजाईनर्स कन्सल्टयान्ट वा कम्पनी सूचिकृत	२०००	जुनसुकै स्थानीय तहमा व्यवसाय दर्ता/नबिकरण अनिवार्य;

			सम्बन्धित कार्यालयको ईजाजत/नविकरण लिनुपर्ने भए सो को कागजात
१०	नक्सापास प्रतिलिपी प्रमाणित प्रति नक्सा	२०००	
११	पुरानो नक्सापास नभई निर्माण भएको घर खरिद बिक्रीमा थप	५०००	
	साविकमा न.पा तथा गा.वि.सबाट स्वीकृत भई निर्माण भएको घरको फिल्ड निरीक्षण गर्दा भवन मापदण्ड भित्र पर्ने गरी ३०० व.फि सम्मको क्षेत्रफल संशोधन भएमा संशोधित भागको मात्र क्षेत्रफल एकिन गरी थप व.फि. को मात्र माथि उल्लेखित नक्सापास शुल्क दस्तुरको दोब्बर राजस्व लिई नयाँ नक्सा जारी नगरी स्वीकृत नक्सामा थपको विवरण खुलाई निर्माण सम्पन्न प्रमाणपत्र / नामसारी प्रमाणपत्र जारी गर्ने		
	Safety Tank सहित Rain water harvesting वा Water recharge (पानी पुनर्भरण) को लागि खुल्ला स्थान छोडी भवन मापदण्ड अनुसार नक्सापास गर्दा लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिने, निर्माण सम्पन्न बखत सुपरिवेक्षण गर्दा अन्यथा पाईएमा नक्सापास दस्तुरको २०० प्रतिशत जरिवाना असुल गरिनेछ । व्यापार प्रयोजनको लागि बन्ने भवनका लागि यो छुट लागु हुनेछैन ।		
	संयुक्त जग्गामा बनेका दुई वा दुई भन्दा बढीघरहरुको फरक फरक घर अनुसार वर्गफुट कायम गरी शुल्क लिईनेछ ।		

२. सिफारिस सम्बन्धी

२.१ व्यक्तिगत सिफारिस सम्बन्धी

सि. नं.	विवरण	रकम रू.	कैफियत
१	आर्थिक अवस्था सम्बन्धी सिफारिस (कम्जोर)	निशुल्क	
२	अपाङ्गता भएका व्यक्ति सिफारिस	निशुल्क	
३	जनजाती/वेरोजगार सिफारिस	निशुल्क	
४	अदालत शुल्क मिनाहा सिफारिस	निशुल्क	
५	नाबालक सम्बन्धी सिफारिस	निशुल्क	
६	नेपाली नागरिकता सिफारिस	निशुल्क	
७	स्वास्थ्य उपचार सिफारिस	निशुल्क	
८	आन्तरिक बसाईसराई सिफारिस	निशुल्क	
९	व्यक्तिको अवस्था (जीवित) सिफारिस	निशुल्क	प्रयोजन खुलाउनु पर्ने
१०	घटना घटेको ३५ दिन सम्म निशुल्क र सो भन्दा पछि प्रति घटना दर्ताकोजरिवाना	२००	व्यक्तिगत घटना दर्ता
११	व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको प्रतिलिपी	५००	(राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली, २०७७ अनुसार)

१२	व्यक्तिगत घटना दर्ता अभिलेख दर्ता किताब हेरेको	२००	
१३	गैर आवासीय नेपाली नागरिकता सिफारिस	५०००	
१४	अंगिकृत नागरिकता सिफारिस	५०००	
१५	बैवाहिक अंगिकृत नागरिकता सिफारिस	१०००	
१३	नाता प्रमाणित प्रति सिफारिस (नेपाली)	५००	
१४	नाता प्रमाणित प्रति सिफारिस (अंग्रेजी)	५००	
१५	स्थायी बसोबास सिफारिस	२००	
१६	अस्थायी बसोबास सिफारिस (स्वदेशी)	५००	
१७	अस्थायी बसोबास सिफारिस (विदेशी/गैर आवासीय)	२०००	
१८	एकै व्यक्ति सिफारिस	५००	
१९	फरक फरक नाम र जन्म मिति संसोधन सिफारिस	५००	
२०	जन्म मिति प्रमाणित	२००	
२१	व्यक्तिगत विवरण सिफारिस	५००	
२२	संरक्षक सिफारिस (व्यक्तिगत)	२००	
२३	संरक्षक सिफारिस (संस्थागत)	५००	
२४	संरक्षक प्रमाणित	२००	
२५	हकदार प्रमाणित	२००	
२६	जीवितसंगको नाता प्रमाणित	२००	
२७	मृतकसंगको नाता प्रमाणित	५००	
२८	कोठा खोल्ने सिफारिस प्रति कोठा	५००	सम्पत्तिकर र बहाल कर तिरेको प्रमाणपत्र अनिवार्य(व्यवसाय भए व्यवसायको पनि)
२९	पिडित सिफारिस	निशुल्क	
३०	विपद सिफारिस	निशुल्क	आगलागी आदि जन्यवाट व्यवसायको क्षतिमा व्यवसाय दर्ता/बहाल कर अनिवार्य
३१	विवाहित प्रमाणित	२००	
३२	अविवाहित प्रमाणित	१०००	६० वर्ष माथिको व्यक्तिलाई निःशुल्क
३३	अन्य फोटो टाँस सिफारिस	५००	

२.२ घर जग्गा सिफारिस सम्बन्धी

सि. नं.	विवरण	रकम रु.	कैफियत
१	घरजग्गा नामसारी सिफारिस	१०००	
२	घरजग्गा नामसारी सिफारिस (अंशवण्डा तथा हकवालाबाट हुने नामसारी	५००	
३	मोही लगत कट्टा/नामसारी सिफारीस (एकाघरको)	१०००	
४	मोही लगत कट्टा सिफारीस(अन्यको हकमा)	२०००	
५	बिद्युत सिफारिस (नक्सापास भएको) (नोट:- निर्माण रोक्का राखिएकोमा बाहेक)	५००	
६	बिद्युत सिफारिस (नक्सापास नभएको) (नोट:- निर्माण रोक्का राखिएकोमा जग्गामा सिफारिस नहुने)	५००	
७	धारा सिफारिस (होलपरिवर्तन)	५००	
८	ढल जडान	१००००	
९	धारा जडान	३०००	
१०	टेलिफोन जडान	१०००	
११	चारकिल्ला ६ आनासम्म प्रति सिफारिस	१०००	
१२	चारकिल्ला सिफारिसमा ६ अना माथि प्रति आना रु १००/-थप		
१३	घर कायम सिफारिस	५००	
१४	ज.ध. प्रमाण पुर्जा प्रतिलिपि सिफारिस	५००	
१५	घर पाताल सिफारिस	५००	
१६	ज.ध. प्रमाण पुर्जा फोटो टाँस सिफारिस	५००	
१७	ज.ध. दर्ता श्रेण्टा सिफारिस	५००	
१८	अंग्रेजीमा गरिएको सम्पत्तिको मुल्याङ्क प्रति लाखमा (शैक्षिक अध्ययनको लागि विद्यार्थीको हकमा ५० प्रतिशत छुट हुनेछ अफरलेटर भएमा)	६०	
१९	नापी फिल्डबुक सिफारिस	५००	
२०	जग्गा दर्ता सिफारिस		
	जग्गा दर्ता प्रति सिफारिस ८ आनासम्मको	१०००	जग्गादर्ता
	जग्गा दर्ता ८ आना भन्दा माथिको प्रति आना थप	२००	
२१	जग्गा खण्डीकरण सिफारिस प्रति आना	२५००	
२२	जग्गाको कित्ता एकिकरण सिफारिस प्रति कित्ता	५००	
	ब्याख्या: एकाघर तीनपुस्ते भित्र अंशवण्डा प्रयोजनको लागि किताकाटमा निःशुल्क गर्ने साथै सिङ्गो जग्गाको किताकाट गर्दा सम्बन्धित जग्गाधनीको स्वःघोषणा तथा सम्बन्धित वडा कार्यालयबाट किताकाट भई हकहस्तान्तरण भई जाने जग्गाको क्षेत्रफल एकिकन भई आएका किताकाट भई हक हस्तान्तरण हुने जग्गाको मात्र राजस्व लिने		
२३	धारा, बिद्युत, शेयर नामसारी सिफारिस	५००	
२४	घरनक्सा नामसारी सिफारिस	५००	

२.३ व्यवसाय, उद्योग तथा संघ-संस्था सम्बन्धी सिफारिस

सि. नं.	विवरण	रकम रु.	कैफियत
१	उद्योग दर्ता सिफारिस	१०००	

२	उद्योग ठाउँसारी सिफारिस	१०००	
३	व्यवसाय नामसारी/ठाउँसारी सिफारिस	५००	
४	व्यवसाय बन्द भएको /नभएको सिफारिस	१०००	
५	अन्तराष्ट्रिय गैर-सरकारी संस्था दर्ता तथा नवीकरण सिफारिस	५०००	
६	गैर-सरकारी संस्था दर्ता तथा नवीकरण सिफारिस	१०००	
७	गैर-सरकारी संस्था कार्यक्रम सिफारिस (१० लाख सम्मको कार्यक्रममा)	१५००	
८	गैर-सरकारी संस्था कार्यक्रम सिफारिस (१० लाख २० लाख सम्मको कार्यक्रममा)	३०००	
९	गैर-सरकारी संस्था कार्यक्रम सिफारिस (२० लाख १ भन्दा माथिको कार्यक्रममा)	५०००	
१०	अन्तराष्ट्रिय गैर-सरकारी संस्था कार्यक्रम सिफारिस	३५००	
११	टोल विकास संस्था, उपभोक्ता समिति दर्ता/नवीकरण	२००	
१२	नगरपालिकामा संस्था दर्ता ऐन, २०८० बमोजिम दर्ता हुने संघसंस्था दर्ता शुल्क	२०००	
१३	नगरपालिकामा संस्था दर्ता ऐन, २०८० बमोजिम दर्ता हुने संघसंस्था नवीकरण शुल्क	१०००	
१४	अन्य संघ/संस्था नयाँ दर्ता सिफारिस/नवीकरण प्रति	२००	
१५	स्वास्थ्य संस्था सिफारिस	५००	

२.४ घरबाटो सिफारिस

सि. नं.	विवरण	रकम रु.	कैफियत
१	ट्रयाकरोड रिङ्गरोड	५०००	
२	टोखा रोड	४०००	
३	३ मिटर सम्म	२०००	
४	३ देखि ६ मिटर सम्म	२५००	
५	६ मिटर भन्दा ठुलो बाटो	३०००	
६	गोरेटोबाटो	१५००	
७	बाटो नभएको	१०००	
८	बाटो प्रमाणित सिफारिस (मालपोत/भूमिप्रशासनमा बाहेक)	१५००	
९	घर भएको जग्गामा घरबाटो सिफारिसमा थप	५००	
१०	माथि उल्लेख भए बाहेक राजकूलो तथा नदी खोल्सा, खोल्सी, सार्वजनिक जग्गामा जोडिएका जग्गाहरूको घरबाटो सिफारिसमा	२५००	
११	(माथि उल्लेख भएको घरबाटो सिफारिसमा ४ आना भन्दा माथि प्रति आना १० प्रतिशतका दरले थपशुल्क लाग्नेछ, जुन कित्ताको घरबाटो सिफारिस लिने हो सो कित्ताको पुरै क्षेत्रको शुल्क लाग्नेछ र अंश बण्डा प्रयोजनको लागी थप शुल्क घरबाटो सिफारिसमा नलाग्ने)		

२.५ अन्य सिफारिस

सि. नं.	विवरण	रकम रु.	कैफियत
१	साधारण सिफारिस	२००	
२	अंग्रेजी सिफारिस	५००	
३	सवारी साधन नामसारी सिफारिस	५००	
४	सामग्री ढुवानी सिफारिस	१०००	
५	दुर संचारको टावर राख्ने अनुमति सिफारिस प्रति टावर	१००००	
६	सडक खन्ने धरौटी-पक्की सडक खन्ने प्रति वर्ग मिटर	३५००	
७	प्याराग्याइडिङ दर्ता सिफारिस	२०००	

८	दैवी प्रकोप सिफारिस	निशुल्क	
११	योजना सम्झौता/माग/भुक्तानी सिफारिस	निशुल्क	
१२	मालपोत/नापी/ अन्य सिफारिस	१०००	
१३	मोही लगतकट्टा/नामसारी	१०००	
१४	सिफारिस प्रतिलिपी प्रमाणपत्र	२००	

३. सर्जिमिन

सि. नं.	विवरण	रकम रु.	कैफियत
१	घर बाटो सिफारिस सर्जिमिन	१०००	
२	नक्सापास सर्जिमिन	२०००	
३	नाता प्रमाणित प्रति सर्जिमिन	५००	
४	कोठा खोल्ने प्रति सर्जिमिन	१०००	बहाल कर अनिवार्य
५	उद्योग दर्ता स्थलगत सर्जिमिन	२०००	
६	अन्य कार्यालयको सर्जिमिन रेखाङ्कन लगायतका अन्य कार्यालयको सर्जिमिन प्रति सर्जिमिन	५००	
७	घर पाताल सर्जिमिन सिफारिस	१०००	विपदमा निशुल्क
८	सर्जिमिन प्रतिवेदन आवश्यक भएका व्यवसायको दर्ता सिफारिस	१०००	
९	उल्लेखित बाहेक अन्य सर्जिमिन	१०००	
१०	अविवाहित प्रति सर्जिमिन	१०००	

४. मुद्दा मामिला तथा लिखत कागजात प्रमाणित

सि. नं.	विवरण	रकम रु.	कैफियत
१	उजुरी तथा मुद्दा दर्ता	२००	
२	लिखित जवाफ दर्ता	१००	
३	प्रमाणित कागजात प्रतिलिपि प्रति पाना	५	न्यायिक समितिमा आउँदा
४	मिलापत्र कागजात तयारी वापत	५००	
५	मिलापत्र तथा कागजात प्रमाणित	२००	
६	लेनदेन लिखत प्रमाणित रु २० लाख सम्मको लिखतमा	५००	लिखत प्रमाणित
	लेनदेन लिखत प्रमाणित रु २० लाख १ भन्दा माथीको हकमा ०.०५ प्रतिशतले हुने रकम एक मुष्ठ		

५. "घ"वर्ग निर्माण व्यवसाय

सि. नं.	विवरण	रकम रु.	कैफियत
---------	-------	---------	--------

१	घ वर्ग निर्माण व्यवसायको ईजाजत शुल्क	२५०० ०	
२	ईजाजत नवीकरण म्याद भित्र (श्रावण-आश्विन)	५०००	
३	नवीकरण म्याद नाघेको ६ महिना भित्र नवीकरण दस्तुरमा (कार्तिक-चैत्र)	१००० ०	
४	ठाउँसारी आएको	१५०० ०	
५	ठाउँसारी गएको	१५०० ०	
६	नामसारी	१००० ०	
७	नाम परिवर्तन	१००० ०	
८	प्रमाणपत्र प्रतिलिपी	३०००	
९	कम्पनीको संचालक/ प्रोपाईटर परिवर्तन तथा थप घट दस्तुर रु	५०००	
१०	टोखा नगरपालिका भित्र भएका घ वर्गका व्यवसाय यस नगरपालिका भित्र नै ठाउँसारी वा एकाघर परिवार भित्र मात्र नामसारी भएमा मात्र	२०००	

६. शिक्षा सेवा

सि. नं.	विवरण	रकम रु.	कैफियत
१	छात्रवृत्ति सिफारिस स्वदेशी अध्ययनका लागि	निशुल्क	
२	विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस	निशुल्क	
३	वैदेशिक अध्ययनको लागि छात्रवृत्ति सिफारिस	५००	
४	वैदेशिक अध्ययनको लागि प्रमाणपत्र (प्रति पाना)/प्रमाणीकरण	५००	
५	आ.वि. को लागि सिफारिस (तह)	१०००	
६	मा.वि. को लागि सिफारिस (तह)	२०००	
७	आ.वि. को लागि कक्षा थप सिफारिस	५००	
८	मा.वि. को लागि कक्षा थप सिफारिस	१०००	
९	मन्टेश्वरी (ECD/PPC) दर्ता अनुमति	१००० ०	
१०	आधारभूत तह अनुमति	७०००	
११	माध्यामिक तह अनुमति	१००० ०	
१२	मन्टेश्वरी (ECD/PPC) नाम परिवर्तन	३०००	
१३	आधारभूत विद्यालयको नाम परिवर्तन	२५०० ०	
१४	माध्यामिक विद्यालयको नाम परिवर्तन	३००० ०	

१५	आधारभुत विद्यालयको स्थान परिवर्तन	२५००	०	
१६	माध्यामिक विद्यालयको स्थान परिवर्तन	३५००	०	
१७	स्वामित्व परिवर्तन			
	विद्यालय प्रकार/वर्ग	क	ख	ग
	मन्टेश्वरीको स्वामित्व परिवर्तन	५०००		
	आधारभुत विद्यालयको स्वामित्व परिवर्तन			
	२५%	८०००	५०००	३०००
	५०%	१००००	८०००	५०००
	७५%	१५०००	१२००	८०००
	७५% माथी	३००००	२२००	१५०००
	माध्यामिक विद्यालयको स्वामित्व परिवर्तन			
	२५%	१५०००	१०००	६०००
	५०%	२००००	१५००	१००००
	७५%	२५०००	२०००	१५०००
	७५% माथी	४००००	३२००	२५०००
	अन्य शैक्षिक संस्था स्वामित्व परिवर्तन	कार्यपालिकाको निर्णय बमोजिम हुने		
२०	अन्य शैक्षिक संस्था नाम परिवर्तन (कार्यपालिकाको निर्णय बमोजिम हुने)			
२१	अन्य शैक्षिक संस्था स्थान परिवर्तन (कार्यपालिकाको निर्णय बमोजिम हुने)			
२३	अन्य शैक्षिक संस्था सिफारिस	२०००		
२४	कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपी प्रमाणित (विलम्ब शुल्क)	२००		
२५	विद्यालय व्यवस्थापन समिति(संस्थागत) अध्यक्ष मनोनयन	२०००		
२६	सामुदायिक विद्यालयमा करार/राहत शिक्षक नियुक्तिको अभिलेखीकरण (संघ प्रदेश र नगर शिक्षक अनुदान)	५००		
२७	ECD का स. का., आया र कर्मचारीहरूको नियुक्तिको अभिलेखीकरण	२००		
२८	संस्थागत विद्यालयको बैंक खाता खोल्ने तथा नवीकरण सिफारिस	५००		
२९	नाम, थर, जन्म मिति सच्याई प्रतिलिपि दिने प्रति विद्यार्थी(६ महिना भन्दा बढि भएमा बिलम्ब शुल्क)	२००		
३०	विद्यालय भेरीफिकेसन संस्थागत विद्यालयको हकमा	५००		
३१	परीक्षा दस्तुर सहायक	७००		
३२	परीक्षा दस्तुर सहायक समावेश समूह थप प्रति	३००		

३३	परीक्षा दस्तुर अधिकृत	१२००	
३४	परीक्षा दस्तुर अधिकृत समावेशी समूह थप प्रति	६००	
३५	कक्षा ८ को परीक्षा शुल्क	५००	
३६	कक्षा ८ को परीक्षा शुल्कको दोब्बर (तोकिएको म्याद सकिएपछि थप भएको म्यादमा)	१०००	
३७	स्थानीय नेपाल भाषाको पाठ्यपुस्तक प्रति थान		
३८	शिक्षक बैकमा आवेदन दिनको लागि आवेदन शुल्क दशौं कार्यपालिकाको निर्णयानुसार		
	बालविकास	२००	
	प्रा.वि.तह	३००	
	आधारभुत तह	४००	
	मा.वि.तह	५००	

नोट: विद्यालयको नाम परिवर्तनको माथि उल्लेखित शिर्षक महलमामात्र मौलिक नेपाली भाषा राखी आएमा उल्लेखित दस्तुरमा १० प्रतिशत छुट दिईनेछ ।

टोखा नगरपालिकाक्षेत्रभित्र विद्यालयको स्थान परिवर्तन गर्दा उल्लेखित दस्तुरमा २० प्रतिशत छुट दिईनेछ ।

कानून बमोजिम स्वतः हक हस्तान्तरण हुने व्यक्तिको मात्र विद्यालयको स्वामित्व परिवर्तन गर्दा निशुल्क हुनेछ ।

७. स्वास्थ्य सेवा (स्वास्थ्य संस्था स्थापना तथा नविकरण अनुमति दस्तुर

सि.नं.	विवरण	रकम रु.	कैफियत
१	क्लिनिक ईजाजत शुल्क प्रति सेवा	१००००	नविकरण प्रत्येक ५/५ वर्षमा प्रतिवेड/ सेवा रु.२०००
२	अस्पताल तथा नसिङ्ग होम ईजाजत शुल्क प्रति शैया	५०००	
३	डायग्नोस्टिक सेन्टर सेवा	१००००	
४	आयुर्वेद अस्पतालको बैकल्पिक चिकित्सा प्रति वेड	५०००	
५	आयुर्वेद क्लिनिक सेवा	५०००	
६	सुरक्षित गर्भपतन सेवा दर्ता शुल्क (सरकारी बाहेक)	५०००	प्रति वर्ष सुचिकृत शुल्क रु १००० (सरकारी बाहेक)

८. सूचिकृत शुल्क/सूचि दर्ता

सि.नं.	विवरण	रकम रु.	कैफियत
१	नगरपालिकामा वस्तु खरिद तथा सेवा परामर्शको सूचि दर्ता शुल्क	५००	जुनसुकै स्थानीय तहमा व्यवसाय दर्ता/नविकरण अनिवार्य; सम्बन्धित कार्यालयको ईजाजत/नविकरण लिनुपर्ने भए सो को कागजात
२	नगरपालिकामा निर्माण सम्बन्धी कार्यको सूची दर्ता शुल्क	१०००	
२	नगरपालिकाको सूचनामुलक सन्देश प्रकाशन कार्यको लागि सूचि दर्ता शुल्क	निशुल्क	जुनसुकै स्थानीय तहमा व्यवसाय दर्ता अनिवार्य
३	डकमी सुचिकृत	निशुल्क	

९. अन्य शुल्क

सि.नं.	विवरण	रकम रु.	कैफियत
१	बस्तु तथा सेवा सञ्चालन अस्थाई अनुमति प्रतिदिन	२०००	सार्वजनिक हित बाहेक
	जेट मेशिन सेवा शुल्क (नगरपालिका क्षेत्र भित्र) व्यक्तिगत प्रयोजनको लागि प्रति पटक	१५००	वडाको सिफारिसमा सार्वजनिक स्थानमा नि-शुल्क हुने ।
२	जेट मेशिन सेवा शुल्क (नगरपालिका क्षेत्र बाहिर) प्रति पटक	५०००	
३	खण्डिकरण स्वीकृति सिफारिस प्रति आना (किताकाट भएर जाने क्षेत्रफलको मात्र)	२५००	अंशवण्डा प्रयोजनको लागि निःशुल्क
४	डोजर प्रयोग स्वीकृति सिफारिस(वडा समितिको अनुमति अनिवार्य)- प्रति आना प्लटिङको हकमा	१५००	
५	डोजर प्रयोग स्वीकृत सिफारिस — दुई वा दुई भन्दा बढि व्यक्ति वा कम्पनी	१५०००	
६	हल भाडा — कार्यालय प्रयोजन बाहेक (प्रतिदिन)	२०००	नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन
७	योजना फारम किताव	निशुल्क	वडा कार्यालयमा पठाउने
	टोखा नगरपालिका भित्रबाट अन्यत्र माटो लैजादा प्रति ट्याक्टर	३००	
८	सहकारी दर्ता अनुमति शुल्क	१००००	
९	पशुउपचार शुल्क (प्रति पशु)	१००	
१०	पशुविमा सिफारिस (प्रति पशु)	२००	
११	कृषक/पशुसमूह दर्ता/नवीकरण शुल्क	१००	२ वर्षमा नवीकरण
१२	नगरपालिकाको बजार अनुगमनले तोक्ने जरिवाना		
१२	उल्लेखितबाहेकका प्रतिलिपि प्रमाणपत्र	२००	

- एकै प्रकृतिका एउटै सिफारिस तथा प्रमाणितमा वडा तथा नगरपालिकाबाट छुट्टा छुट्टै दस्तुर लिईने छैन ।
- यस बाहेक अन्य शुल्क/दस्तुर वडा समितिको सिफारिसमा नगरकार्यपालिकाको बैठकले निर्धारण गर्नेछ ।
- नगरपालिकालाई बुझाउनु पर्ने जुनसुकै प्रकृतिको कर तथा दस्तुरहरू माथि उल्लेख भएको हकमा सोहि अनुसार र उल्लेख नभएको हकमा विलम्ब शुल्कप्रति वर्ष थप ५ % का दरले लाग्नेछ ।
- नगरपालिका तथा वडा कार्यालयहरूबाट सेवा प्रवाह गर्दा नगरपालिकालाई तिर्नु पर्ने कर, शुल्क दाखिला भए पछिमात्र सेवा प्रवाह गरिनेछ ।

अनुसूची-१३
(दफा १४ संग सम्बन्धित)
पर्यटन शुल्क

पर्यटन शुल्क सम्बन्धी व्यवस्था आवश्यकता अनुसार नगर कार्यपालिकाले निर्धारण गरेबमोजिम हुनेछ ।

अनुसूची-१४
(दफा १६ संग सम्बन्धित)

दण्ड जरिवाना

१ नगरपालिका क्षेत्रभित्र अवैध रुपमा वालुवा, माटो चोरी निकासी गरेको पाईएमा तपशिल बमोजिम जरिवाना गरिनेछ ।

क्र.स	विवरण	सवारी साधन	पहिलो जरिवाना	दोश्रो	तेश्रो	कैफियत
१	वालुवा	टिपर	२००००	२५०००	३००००	
२		निशान	१२०००	१५०००	२००००	
३	माटो	टिपर	४०००	६०००	१००००	
४		निशान	२०००	३०००	५०००	

पुनश्च: तेश्रो जरिवाना पश्चात पनि चोरी निकासी गरेको पाईएमा सवारीजफत गरिनेछ । अवैध वालुवा नियन्त्रणको लागि स्थानीय प्रहरीप्रभागहरुलाई अनुरोध गरी नियन्त्रणमा लिईएको सवारीहरुबाट असुल भएको ज ३० प्रतिशत सम्बन्धित प्रभागलाई पुरस्कार स्वरुप उपलब्ध गराईने छ ।

२	नगरपालिकाको वजार अनुगमन समितिबाट देखिएका कैफियतको लागि सामाग्रीको विक्रीमूल्यको दोब्बर रकम पहिलो पटक /तेब्बर रकम दोश्रो पटक र सो पश्चात व्यावसायवन्दको लागि सम्बन्धित निकायमा लेखि पठाईनेछ ।
३	खुल्ला ठाउँमा वध गर्ने कार्य गरेमा पहिलो पटकलाई रु २०००/- दोश्रो पटक ४०००/- तेश्रो पटक रु १००००/- दण्डित गरिनेछ ।
४	गुणस्तरहिन मासुजन्य पदार्थ विक्री वितरण गरेमा जफत तथा नष्ट गरी पहिलो पटक रु ५ हजार दोश्रो पटक रु १० हजार र सो पश्चात प्रतिपटक थप १० हजार गरिनेछ ।
५	सुर्तिजन्य पदार्थको (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ को व्यवस्था बमोजिम विपरीत कार्य गरेमा जरिवाना रु.५००० देखि रु. १०००००।— गरिनेछ ।
६	फोहोर मैला जथाभावी फाल्नेलाई (फोहोरमैला व्यवस्थापन) टोखा नगरपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०८१ अनुसार जरिवाना रु. ५०० देखि रु.१०००००।- गरिनेछ। पुनः कसूर गरेमा दोब्बर जरिवाना हुनेछ ।
७	अनुमतिनलिई विद्यालय संचालन गरेमा तोकिएको दरमा प्रति वर्ष २०० प्रतिशत दण्ड जरिवाना गरिनेछ । विद्यालयले नगरपालिकालाई बुझाउनु पर्ने विवरणहरु (शिर्षकहरु: शुल्क विवरण, छात्रवृत्ति विवरण, अध्यक्ष मनोनयन, लेखा परिक्षण प्रतिवेदन र EMIS तथ्याङ्क अपलोड) कानूनले तोकिएको समयभित्र नबुझाएमा निम्न बमोजिम प्रति शिर्षक जरिवाना लाग्नेछ । क) ७ दिनभित्र बुझाएमा (प्रति शिर्षक) ECD/PPC लाई रु. २००/-, आधारभूत तहलाई रु ३००/- र मा.वि. तहलाई रु ५००/- ख) ८ देखि १५ दिनभित्र (प्रति शिर्षक) ECD/PPC लाई रु. ५००/-, आधारभूत तहलाई रु ८००/- र मा.वि. तहलाई रु १०००/- ग) १६ देखि ३५ दिनभित्र (प्रति शिर्षक) ECD/PPC लाई रु. १०००/-, आधारभूत तहलाई रु २,०००/- र मा.वि. तहलाई रु ३,०००/- ३५ दिन पश्चात (प्रति शिर्षक)

	घ) ECD/PPC लाई रु. ४०००/-, आधारभूत तहलाई रु ६,०००/- र मा.वि. तहलाई रु ८,०००/-
८	सहकारीसंघ संस्थाहरूले नियमानुसार वुझाउनु पर्ने रिपोर्टहरू नियमित नवुझाएमा तपशिलबमोजिम जरिवाना गरिनेछ । क) मासिक प्रतिवेदन प्रत्येक महिनाको ७ गते भित्र पेश नगरेमा प्रति महिना रु. १,५००/- ख) वार्षिक साधारण सभा प्रत्येक वर्षको पौष मसान्तभित्र सम्पन्न गरी माघ १५ गते भित्र सो को प्रतिवेदन नवुझाएमा प्रति वर्ष रु १०,०००/-
९	सडक पेटी अतिक्रमण गरि ठेलागाडा राखेलाई २ पांग्रे र २ पांग्रे भन्दा माथि पहिलो पटक क्रमशः रु १०००/- , २०००/-; दोश्रो पटक रु २०००/-, ३०००/- र तेस्रो पटक रु ३०००/-, ५०००/- तथा चौथो पटक पनि फेलापरेमा ठेलागाडा जफतगरी लिलामी वा नष्ट गरिनेछ ।
१०	सडकपेटी अतिक्रमण गरी व्यावसाय संचालन गर्नेलाई पहिलो पटक रु २०००/- दोश्रो पटक रु ३०००/- तेस्रो पटक रु ५०००/- जरिवाना गरिनेछ ।
११	घरपालुवा चौपाया सार्वजनिक स्थानमा छाडा छोडेको पाईएमा चौपाया धनीलाई रु ५०००/- प्रति चौपाया जरिवाना गरिनेछ ।
१२	घरपालुवा कुकुर सार्वजनिक स्थानमा दिशा गराएको पाईएमा कुकुर धनीलाई रु २०००/- प्रति पटक जरिवाना गरिनेछ ।

सार्वजनिकस्थल तथा सडकमा अतिक्रमण गरी अव्यवस्थित वजार, पसल, पार्किङ लगायतका कार्यमा दण्ड जरिवाना (माथि उल्लेखित बाहेक)					
	विवरण	जरिवाना समय	पहिलो पटक	दोश्रो पटक	तेस्रो पटक
	ठेलागाडा २ पाङ्ग्रे	सोहिदिन	१०००	२०००	३०००
	गाडा २ पाङ्ग्रे भन्दा माथी	सोहिदिन	२०००	३०००	५०००
	फलफुलसाईकल	सोहिदिन	१०००	२०००	३०००
	घुम्टि पसल		१००	१५०	२००
	आर्युर्वेदिक औषधि		५०	१००	१५०
	चिया पसल		५०	१००	१५०
१	स्ट्याण्डबोर्ड		५०	१००	१५०
२	होडिङबोर्ड (प्रति वर्गफुट)		५	१०	२०
	टल्याक्सफ्रेम व्यानर		५०	१००	२००
	फ्लेक्सव्यानर		५०	१००	१५०
	उट		५०	१००	१५०
	कपडाको व्यानर		५०	१००	१५०
	चुरोट पसल		५०	१००	१५०
	नाङ्गलोपसल		५०	१००	१५०
	व्यावसायीक स्टल		१०००	२०००	३०००
	सिडि पसल		१००	२००	३००
	कुखुरा		५०	१००	१५०
	खसी वाखा चौपाया		१००	१५०	२००

	पन्छी		५०	१००	१५०
	सागसब्जी		२५	५०	७५
	फलफुल		५०	१००	१५०
	चनाचटपटे /खोचा		५०	१००	१५०
	पानीपुरीखोचा		५०	१००	१५०
	कपडाको पसल		१०००	२०००	३०००
	कस्मेटिकसामान		१०००	२०००	३०००
	काष्टसमाग्री		२००	३००	४००
	फलामेसामाग्री- रड/ छड आदि		१०००	२०००	३०००
	खेलौना		१००	१५०	२००
	भाडावर्तन		१००	१५०	२००
	मेसिनरीऔजार		३००	५००	७००
	घडी		१००	२००	३००
	जुता पसल		२००	३००	५००
	ढल तराजु		१००	२००	३००
	क्रेट		१००	२००	३००
	किताब		५०	१००	१५०
	पत्रपत्रिका		५०	१००	१५०
	मोवाईलकोखोल चार्जर		१००	२००	३००
	निर्माणऔजार		५००	१०००	१५००
	निर्माणसामाग्री		१०००	१५००	२०००
	स्टोभ		५०	१००	२००
	खाद्यपदार्थ		१००	२००	३००
	वेल्ट		१००	२००	३००
	विद्युतियसामाग्री		२००	३००	४००
	डमी		१००	२००	४००
	माछ्रा		२००	३००	४००
	ढुगाँवाटनिर्मित सामाग्री		२००	३००	४००
	सवारीसाधन/ गाडी (विज्ञापनको लागि प्रयोग भएका लागि)		१०००	१५००	२०००
	माटोवाटनिर्मित सामान		१००	१५०	२००
	ग्याससिलिन्डर/ चुल्लो		२००	३००	४००
	दुईपाङ्ग्रे सवारी अनधिकृत पार्किङग		५००	७००	१०००
	टेबल/वेन्च		२००	३००	४००
	दराज		२००	३००	४००
	अनाधिकृतस्थलमा चारपाङ्ग्रे सवारी साधन पार्किङ्ग (हल्का सवारी)		२०००	३०००	५०००
	अनाधिकृतस्थलमा चारपाङ्ग्रे सवारी साधन पार्किङ्ग (हेभी सवारी)		१०००	१५००	२०००
	सवारी साधन मर्मत/वासिंग सेन्टरबाट अनधिकृत पार्किङ र फोहोर पानी अव्यवस्थित रूपमा फ्यालेमा		२०००	५०००	०

माथि उल्लेखित विषय बाहेकको हकमा सामानको अवस्था, परिमाण तथा असर/प्रभावको मूल्याङ्कन गरी प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णय/निर्देशन अनुसार डियुटिमा खटिएको अधिकारीबाट तत्काल निर्णय गरि प्रथम पटकको लागि रु २५ देखि १००००/- सम्म जरिवाना गर्न सक्नेछ । सो जरिवाना गरिएको विषय नगरकार्यपालिकाबाट अनुमोदन गर्नु पर्नेछ ।

असुल भएको दण्ड/जरिवाना रकमको २५ प्रतिशत नगर प्रहरीलाई प्रोत्साहन स्वरूप उपलब्ध गराइने छ ।

पुनश्च: चौथोपटक वा सो भन्दा पछिको हकमा तेश्रो पटकको जरिवानाको क्रमश दोब्बर तेब्बर गरी जरिवानादर वृद्धि गर्दै लगिनेछ ।

राजस्व शिर्षकहरु

11313	सम्पत्ति कर	कुनै व्यक्ति वा संस्थाको एकीकृत रूपमा मूल्याङ्कन गरिएको सम्पत्ती (जग्गा, घर तथा अन्य) मा लाग्ने कर यसमा पर्दछन् ।
11314	भुमिकर/मालपोत	भूमिको स्वामित्व बापत नियमित रूपमा तिर्नुपर्ने कर यसमा पर्दछ ।
11315	घरजग्गा रजिष्ट्रेशन दस्तुर	बाँडफाँड भई आउने घरजग्गा रजिष्ट्रेशन दस्तुर यसमा पर्दछ ।
11319	अन्य अचल सम्पत्तीमा लाग्ने अन्य कर	अन्य अचल सम्पत्तीमा लाग्ने अन्य कर
11317	वहाल कर	स्थानीय तहको क्षेत्रभित्र रहेका स्थायी संरचनाहरू (जस्तै घर, गोदाम, कम्प्लेस आदि) भाडामा लगाउदा प्राप्त आयमा लाग्ने कर यसमा पर्दछ ।
11318	वहाल विटौरी कर	स्थानीय तहको क्षेत्र भित्रका घर, पसल, ग्यारेज, गोदाम, टहरा, सेड (छप्पर), कारखाना, जग्गा वा पोखरीको बहालमा लगाउदा संकलन गरिने बहाल करको रकम, तथा स्थानीय तहले निर्माण, रेखदेख वा संचालन गरेको हाट बजार, सार्वजनिक स्थल, ऐलानी जग्गा वा बाटोको छेउमा थाप्न दिएका अस्थायी पसलहरूबाट संकलन गरिने बहाल विटौरी कर रकम यसमा पर्दछ ।
11411	बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट बाँडफाँड भई प्राप्त भएको मूल्य अभिवृद्धि करको रकम यसमा पर्दछ ।
11421	बाँडफाँड भई प्राप्त हुने अन्तःशुल्क	राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट बाँडफाँड भई प्राप्त भएको अन्तःशुल्कको रकम यसमा पर्दछ ।
11451	सवारी साधन कर (साना सवारी)	टाङ्गा, रिक्सा, अटो रिक्सा र ई रिक्सा जस्ता सवारी साधनमा लाग्ने कर यसमा पर्दछ ।
11452	पुर्वाधार सेवाको उपयोगमा लाग्ने कर	लोकमार्ग तथा शहरी सडक एवं तोकिएका अन्य पूर्वाधार सेवाको उपयोग गरे वापत तोकिए बमोजिम लाग्ने कर यसमा पर्दछ । यसमा पूर्वाधार मर्मत तथा सम्भार प्रयोजनका लागि उठाइने शुल्क समेत समावेश हुन्छ ।
11456	बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर	प्रदेश सरकार र स्थानीय तह बीच बाँडफाँट भई सम्बन्धित सञ्चित कोषमा दाखिला हुने सवारी साधन करको रकम यसमा समावेश गरिन्छ ।
11471	बाँडफाँटबाट प्राप्त हुने मनोरञ्जन कर	प्रदेश सरकार र स्थानीय तह बीच बाँडफाँट भई सम्बन्धित सञ्चित कोषमा दाखिला हुने मनोरञ्जन करको रकम यसमा समावेश गरिन्छ ।
11472	बाँडफाँटबाट प्राप्त हुने विज्ञापन कर	प्रदेश सरकार र स्थानीय तह बीच बाँडफाँट भई सम्बन्धित सञ्चित कोषमा दाखिला हुने विज्ञापन करको रकम यसमा समावेश गरिन्छ ।
11479	अन्य मनोरञ्जन कर	बाँडफाँट नहुने मनोरञ्जन कर यसमा समावेश गरिन्छ ।
11611	व्यवसायले भुक्तानी गर्ने	माथि उल्लेखित करका आधारहरू बाहेक अन्य आधारहरूमा व्यवसायमा लगाइने कर राजस्व यसमा पर्दछ ।
11621	व्यवसाय बाहेक अन्यले भुक्तानी गर्ने	माथि उल्लेखित करका आधारहरू बाहेक अन्य आधारहरूमा व्यवसायी बाहेकलाई लगाइने कर राजस्व यसमा पर्दछ ।

11631	कृषितथा पशुजन्य वस्तुको व्यावसायिक कारोवारमा लाग्ने कर	कृषितथा पशुपक्षीमा आधारित व्यावसायिक कारोवारको अनुमती तथा त्यस्तो व्यावसायिक कारोवारमा लाग्ने कर यसमा पर्दछ ।
11632	अखेटोपहारमा लाग्ने कर	कानुनले निषेध गरेका बाहेक मृत वा मारिएका जीव जन्तुको हाड, सिंग, प्वाँख, छाला आदिको कारोवारमा लाग्ने कर यसमा पर्दछ ।
11691	अन्य कर	माथि अरु शीर्षकमा नपरेका करहरू यसमा समावेश हुन्छन् ।
13111	द्विपक्षीय वैदेशिक चालु अनुदान	विदेशी सरकारबाट प्राप्त चालु अनुदान यसमा पर्दछ ।
13121	द्विपक्षीय वैदेशिक पूँजीगत अनुदान	विदेशी सरकारबाट प्राप्त पूँजीगत अनुदान यसमा पर्दछ ।
13211	अन्तराष्ट्रिय अन्तर-सरकारी संस्थाबाट प्राप्त चालु अनुदान	अन्तराष्ट्रिय अन्तर-सरकारी संस्थाबाट प्राप्त चालु अनुदान यसमा समावेश गरिन्छ ।
13212	अन्तराष्ट्रिय गैर-सरकारी संस्थाबाट प्राप्त चालु अनुदान	अन्तराष्ट्रिय गैर-सरकारी संस्थाबाट प्राप्त पूँजीगत अनुदान यसमा समावेश गरिन्छ ।
13221	अन्तराष्ट्रिय अन्तर-सरकारी संस्थाबाट प्राप्त पूँजीगत अनुदान	अन्तराष्ट्रिय अन्तर-सरकारी संस्थाबाट प्राप्त चालु अनुदान यसमा समावेश गरिन्छ ।
13222	अन्तराष्ट्रिय गैर-सरकारी संस्थाबाट प्राप्त पूँजीगत अनुदान	अन्तराष्ट्रिय गैर-सरकारी संस्थाबाट प्राप्त पूँजीगत अनुदान यसमा समावेश गरिन्छ ।
13231	अन्य वैदेशिक चालु अनुदान	वैदेशिक सरकार, बहुपक्षीय संस्थाहरू र गैरसरकारी संस्था बाहेक अन्य वैदेशिक चालु अनुदान यसमा पर्दछ ।
13241	अन्य वैदेशिक पूँजीगत अनुदान	वैदेशिक सरकार, बहुपक्षीय संस्थाहरू र गैरसरकारी संस्था बाहेक अन्य वैदेशिक पूँजीगत अनुदान यसमा पर्दछ ।
13311	समानिकरण अनुदान	सरकारका अन्य तहबाट प्राप्त गरिने समानिकरण चालु अनुदान यसमा पर्दछ ।
13312	शर्त अनुदान चालु	शर्तसहित सरकारको एक तहबाट अर्को सरकारमा प्राप्त हुने चालु अनुदान यसमा पर्दछ ।
13313	शर्त अनुदान पूँजीगत	शर्तसहित सरकारको एक तहबाट अर्को सरकारमा प्राप्त हुने पूँजीगत अनुदान यसमा पर्दछ ।
13314	विशेष अनुदान चालु	विशेष उद्देश्य वा प्रयोजनका लागि सरकारको एक तहबाट अर्को सरकारमा प्रदान गरिने विशेष चालु अनुदान यसमा पर्दछ ।
13315	विशेष अनुदान पूँजीगत	विशेष उद्देश्य वा प्रयोजनका लागि सरकारको एक तहबाट अर्को सरकारमा प्रदान गरिने विशेष पूँजीगत अनुदान यसमा पर्दछ ।
13316	समपुरक अनुदान चालु	सरकारको एक तहबाट अर्को सरकारमा प्राप्त गरिने समपुरक चालु अनुदान यसमा पर्दछ ।
13317	समपुरक अनुदान पूँजीगत	सरकारको एक तहबाट अर्को सरकारमा प्राप्त गरिने समपुरक पूँजीगत अनुदान यसमा पर्दछ ।
13318	अन्य अनुदान चालु	सरकारका अन्य तहबाट माथि उल्लेखित बाहेकका कुनै अन्य प्रकारको अनुदान प्राप्त भएमा त्यस्तो रकम यसमा समावेश गरिन्छ ।
13319	अन्य अनुदान पूँजीगत	सरकारका अन्य तहबाट माथि उल्लेखित बाहेकका कुनै अन्य प्रकारको पूँजीगत अनुदान प्राप्त भएमा त्यस्तो रकम यसमा समावेश गरिन्छ ।
13321	सशर्त अनुदान (पूँजीगत)	सशर्त अनुदान (पूँजीगत)
13322	विशेष अनुदान (पूँजीगत)	विशेष अनुदान (पूँजीगत)
13411	अन्य संस्थागत आन्तरिक अनुदान	वैदेशिक अनुदान र अन्तर सरकारी हस्तान्तरण बाहेकका अन्य आन्तरिक संस्थाबाट अनुदान प्राप्त यसमा समावेश गरिन्छ ।
13412	अन्य व्यक्तिगत आन्तरिक अनुदान	वैदेशिक अनुदान र अन्तर सरकारी हस्तान्तरण बाहेकका अन्य व्यक्तिगत अनुदान प्राप्त यसमा समावेश गरिन्छ।
14111	वित्तीय निकायबाट प्राप्त ब्याज	बैंक तथा वित्तीय प्रतिष्ठानमा गरिएको ऋण लगानीबाट प्राप्त ब्याज रकम यसमा पर्दछ ।
14112	व्यापारिक निकायबाट प्राप्त ब्याज	व्यापारिक प्रतिष्ठानमा गरिएको ऋण लगानीबाट प्राप्त ब्याज रकम यसमा पर्दछ ।
14113	औद्योगिक निकायबाट प्राप्त ब्याज	औद्योगिक प्रतिष्ठानमा गरिएको ऋण लगानीबाट प्राप्त ब्याज रकम यसमा पर्दछ ।
14114	सेवामूलक निकायबाट प्राप्त ब्याज	सेवामूलक प्रतिष्ठानमा गरिएको ऋण लगानीबाट प्राप्त ब्याज रकम यसमा पर्दछ ।

14119	अन्य निकायबाट प्राप्त ब्याज	माथि नपरेका अन्य प्रतिष्ठानमा गरिएको ऋण लगानीबाट प्राप्त ब्याज रकम यसमा पर्दछ ।
14121	वित्तीय निकायबाट प्राप्त लाभांश	बैंक तथा वित्तीय प्रतिष्ठानबाट प्राप्त लाभांश यसमा पर्दछ ।
14122	व्यापारिक निकायबाट प्राप्त लाभांश	व्यापारिक प्रतिष्ठानबाट प्राप्त लाभांश रकम यसमा पर्दछ ।
14123	औद्योगिक निकायबाट प्राप्त लाभांश	औद्योगिक प्रतिष्ठानबाट प्राप्त लाभांश रकम यसमा पर्दछ ।
14124	सेवामूलक निकायबाट प्राप्त लाभांश	सेवामूलक प्रतिष्ठानबाट प्राप्त लाभांश रकम यसमा पर्दछ ।
14129	अन्य निकायबाट प्राप्त लाभांश	माथि नपरेका अन्य प्रतिष्ठानबाट प्राप्त लाभांश रकम यसमा पर्दछ ।
14151	सरकारी सम्पत्तीको वहालबाट प्राप्त आय	सरकारी सम्पत्ति बहालमा दिएबापत प्राप्त हुने आय यसमा पर्दछ । जस्तै : सरकारी जग्गा, भवन तथा अन्य सम्पत्ति वहाल, कोठा तथा भोजनालय (रेष्टुराँ) वहाल, मेच, पाल, त्रिपाल, हवाईजहाज, वगै, वैण्डवाजा, इन्जिन, रोलर, वुलडोजर, ट्र्याक्टर समेतका सरकारी सम्पत्ति प्रयोग गरे वापत प्राप्त हुने भाडा तथा सेवा शुल्क यसमा पर्दछ ।
14153	बाँडफाँड भई प्राप्त वन रोयल्टी	बाँडफाँड भई प्राप्त वन क्षेत्रको रोयल्टीयसमा पर्दछ।
14154	बाँडफाँड भई प्राप्त खानी तथा खनिज सम्बन्धी रोयल्टी	बाँडफाँड भई प्राप्त खानी तथा खनिज सम्बन्धी रोयल्टी यसमा पर्दछ।
14155	बाँडफाँड भई प्राप्त जलस्रोत सम्बन्धी रोयल्टी	बाँडफाँड भई प्राप्त जलस्रोत सम्बन्धी रोयल्टी यसमा पर्दछ ।
14156	बाँडफाँड भई प्राप्त विद्युत सम्बन्धी रोयल्टी	बाँडफाँड भई प्राप्त विद्युत सम्बन्धी रोयल्टी यसमा पर्दछ ।
14157	बाँडफाँड भई प्राप्त दहतर बहतरको विक्रीबाट प्राप्त हुने आय	बाँडफाँड भई प्राप्त दहतर बहतर शुल्क यसमा पर्दछ।
14158	बाँडफाँड भई प्राप्त पर्वतारोहण वापतको रोयल्टी	बाँडफाँड भई प्राप्त पर्वतारोहण बापतको रोयल्टी यसमा पर्दछ ।
14159	अन्य स्रोतबाट प्राप्त रोयल्टी	माथिउल्लेखित बाहेकका अन्य स्रोतबाट प्राप्त बाँडफाँड नहुने रोयल्टी आय यसमा पर्दछ ।
14191	पर्यटन शुल्क	वन्यजन्तु आरक्ष र निकुञ्ज संरक्षण क्षेत्रको प्रवेश शुल्क यसमा पर्दछ ।
14192	पदयात्रा शुल्क	पदयात्रा (ट्रेकिङ्ग) इजाजत वापत प्राप्त हुने शुल्क रकम यसमा समावेश गर्नु पर्दछ।
14211	कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम	१९६३१ र १९६३२ मा समावेश हुने बाहेक अन्य (आँफैले उत्पादन गरेका माछा (भूरा तथा खाने) बिक्री तथा लिलाम, पोखरी र खोलामा माछा मार्ने जाल हाल्ने दस्तुर, खोला-पोखरीमा माछा मार्ने ठेक्का, घाँस बिक्री, कुखुराको फुल तथा चल्ला बिक्री, सुंगुर तथा सुंगुरको वच्चा बिक्री, दूध, घ्यू तथा अन्य दुग्धजन्य पदार्थको बिक्री, फलफूल बिक्री, एण्टीरेविज भ्याक्सिन बिक्री, टोकरी प्याकिङ्ग दस्तुर, ऊन तथा हाडखुर बिक्री, फलफूल तथा फलफूलको वोट बिरूवा बिक्री, वीउ विजन तथा बेर्ना बिक्री, तरकारी तथा सागपात बिक्री, धान, मकै, गहुँ तथा अन्य खाद्यान्न बिक्री, जाम-जेली, अचार, तितौरा जस्ता) आँफैले उत्पादन गरेका सामान बिक्री गरी प्राप्त हुने रकम यसमा पर्दछ ।
14212	सरकारी सम्पत्तीको बिक्रीबाट प्राप्त रकम	टुटेफुटेका मेशिनरी सामान बिक्री, सवारी साधन लिलाम बिक्री, पुराना मालसामान बिक्री तथा अन्य सरकारी सम्पत्तीको बिक्रीबाट प्राप्त रकम यसमा पर्दछ ।
14213	अन्य बिक्रीबाट प्राप्त रकम	सरकारको छापाखानाको छपाई दस्तुर, नेपाल राजपत्र एवं सरकारद्वारा प्रकाशित पुस्तक पुस्तिकाको बिक्री तथा लिलामबाट प्राप्त रकम, अभिलेख (रेकर्ड) बिक्रीका साथै मुद्रा तथा नापतौलको सामानः ढक, तराजु समेतको प्रमाणित दस्तुर, नवीकरण दस्तुर र टक्सारको अन्य आय, नक्सा प्रिन्ट बिक्री, औषधि बिक्री तथा अन्य मालसामान बिक्रीबाट प्राप्त रकम समेत यसैमा पर्दछ।
14216	निजी धारा वापतको शुल्क	निजीधारा राखे वापत लाग्ने शुल्क तथा महसुल, कालीगढ दस्तुर र सो सम्बन्धी दण्ड, जरिवाना समेतको रकम यसमा पर्दछ ।
14217	नहर तथा कुलो उपयोग वापतको शुल्क	जग्गा जमीनको सिँचाइको लागि नहर तथा कुलोको उपयोग गरे वापत तोकिए बमोजिम प्राप्त शुल्क यसमा पर्दछ ।
14218	विद्युत सेवा शुल्क	विद्युतसेवा उपभोग वापतको महसुल, थप दस्तुर, मिटर जाँच समेतको सेवा दस्तुर, कलेक्सन चार्ज, नामसारी एवं ठाउँसारी दस्तुर यसमा पर्दछ ।

14219	अन्य सेवा शुल्क तथा बिक्री	१४२११देखि १४२१८ सम्मका शीर्षकमा नपरेका सरकारले उपलब्ध गराउने सरसफाइ तथा ढल निकासको सुविधा, पर्यटकीय क्षेत्र, र बनभोज स्थल, पार्क, भ्यूटावर जस्ता क्षेत्रको उपयोग तथा सो मा लाग्ने प्रवेश शुल्क जस्ता क्षेत्रमा लगाइने शुल्क तथा दस्तुरको रकमका साथै सम्बन्धित सरकारले आफ्नो क्षेत्रभित्रका स्थानीय प्राकृतिक स्रोतको विक्री गर्दा प्राप्त रकम समेत यसमा पर्दछ ।
14221	न्यायिक दस्तुर	कोर्टफी, बक्सौनी, दर्शौंद, विशौंद नक्कल दस्तुर, समाव्हान एवं इतलायनामा दस्तुर, सूद, लिफा दस्तुर, टिकट दस्तुर, पुनरावेदन एवं प्रतिउत्तर पत्र दस्तुर, वकालत सम्बन्धी इजाजतपत्र दस्तुर र न्याय सम्बन्धी अन्य राजस्व आम्दानी यसमा पर्दछ ।
14223	शिक्षा क्षेत्रको आम्दानी	११४४३ र ११४४४ ले समेटेका विषयहरू बाहेक शिक्षण शुल्क (ट्यूशन फी), प्रवेश शुल्क, प्रवेशिका परीक्षा दस्तुर, लव्हाङ्क पत्र (मार्कसिट) तथा प्रमाणपत्र दस्तुर, संग्रहालय (म्यूजियम) प्रवेश दस्तुर, पाठ्यक्रम, पुस्तक, पत्रिका समेतको बिक्रीबाट प्राप्त रकम र शिक्षा क्षेत्रको अन्य आम्दानी यसमा पर्दछ ।
14224	परीक्षा शुल्क	लोकसेवा आयोग लगायत विभिन्न सरकारी निकायले लिने परीक्षा दस्तुर, अन्तर्वार्ता दस्तुर, दरखास्त दस्तुर र पाठ्यक्रम बिक्रीबाट प्राप्त रकम यसमा पर्दछ ।
14225	यातायात क्षेत्रको आम्दानी	१४२५६, ११४५१ देखि ११४५४ सम्म परेका विषयहरू बाहेक हवाईजहाज अवतरण दस्तुर, आश्रय दस्तुर, कुनै सडक राजमार्गमा आवत जावतको लागि इजाजत दिए वापत प्राप्त रोड परमिट, जल तथा अन्य यातायातसँग सम्बन्धित आय र शुल्क यसमा पर्दछ ।
14229	अन्य प्रशासनिक सेवा शुल्क	विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयले लिने टिकट वापतको रकम, बोलपत्र फाराम बिक्रीको रकम, निवेदन दस्तुर, नो अवजेक्शन सर्टिफिकेट दस्तुर, व्यवसायिक प्रमाणपत्र जारी तथा नवीकरण दस्तुर वापत प्राप्त रकम यसमा पर्दछ ।
14241	पार्किङ्ग शुल्क	स्थानीय तहद्वारा स्थानीय रूपमा उठाइने पार्किङ्ग शुल्क यसमा पर्दछ ।
14242	नक्सपास दस्तुर	स्थानीय तहद्वारा नक्सपास बापत उठाएको दस्तुर यसमा पर्दछ ।
14243	सिफारिश दस्तुर	स्थानीय तहद्वारा सिफारिश गरे बापत उठाएको दस्तुर यसमा पर्दछ ।
14244	व्यक्तिगत घटना दर्ता दस्तुर	स्थानीय तहद्वारा व्यक्तिगत घटना दर्ता गरे बापत उठाएको दस्तुर यसमा पर्दछ ।
14245	नाता प्रमाणित दस्तुर	स्थानीय तहद्वारा नाता प्रमाणित गरे बापत उठाएको दस्तुर यसमा पर्दछ ।
14249	अन्य दस्तुर	माथि उल्लेखित बाहेकका अन्य दस्तुर यसमा पर्दछन् ।
14253	व्यावसाय रजिष्ट्रेशन दस्तुर	कम्पनी तथा एजेन्सी रजिष्ट्रेशन बाहेक अन्य साना तथा मझौला व्यवसाय रजिष्ट्रेशन तथा त्यसको नवीकरण गरे बापतको दस्तुर का साथै आफ्नो क्षेत्र भित्र व्यापार, व्यवसाय वा सेवामा पूँजित लगानी र आर्थिक कारोवारको आधारमा लगाउने व्यवसायीक कर यसमा पर्दछ।
14254	रेडियो/ एफ.एम.सञ्चालन दस्तुर	रेडियो / एफ.एम सञ्चालनका लागि अनुमति पत्र तथा सो को नवीकरण दस्तुर र सो सँग सम्बन्धित अन्य दस्तुरहरू यसमा पर्दछन् ।
14262	विद्युत सम्बन्धी दस्तुर	विद्युत रोयल्टी बाहेक विद्युत् उत्पादन शुल्क, विद्युत उत्पादन इजाजत-पत्र दस्तुर र नवीकरण दस्तुर जस्ता विद्युत उत्पादन हुनु अगाडी लिइने दस्तुरहरू यसमा पर्दछ।
14263	जलस्रोत सम्बन्धी अन्य दस्तुर	जलस्रोत रोयल्टी बाहेक जलश्रोत सम्बन्धी अन्य शुल्क तथा दस्तुरहरू यसमा पर्दछ।
14265	अन्य क्षेत्रको आय	प्राकृतिक श्रोत मध्ये रोयल्टी र माथि उल्लेखित श्रोतमा लाग्ने शुल्क तथा दस्तुर बाहेक अन्य आम्दानी यसमा पर्दछ ।
14311	न्यायिक दण्ड, जरिवाना र जफत	अदालतको निर्णयबाट लिइएका दण्ड, जरिवाना र जफत वापतको रकम यसमा जम्मा गर्नु पर्दछ ।
14312	प्रशासनिक दण्ड, जरिवाना र जफत	सबै प्रकारको ठेक्काको धरौटी (अर्नेष्ट मनी) जफत, निर्माण र अन्य कामको ठेक्का पट्टामा ठेकेदारहरूलाई गरिएको दण्ड, जरिवाना, ठेकेदारहरूसँग बाँकी रहेको रकमको ब्याज र सम्बन्धित शीर्षकमा लेखिए बाहेक अन्य प्रशासनिक दण्ड जरिवाना र जफतबाट प्राप्त रकम यसमा पर्दछ ।
14313	धरौटी सदरस्याहा	विभिन्न निकायमा धरौटी वापत जम्मा भएको रकम धरौटीको प्रयोजन समाप्त भएपछि कानूनले तोकेको अवधीसम्म फिर्ता नलिएमा कानून बमोजिम सदरस्याहा भएको रकम यसमा जम्मा गर्नु पर्दछ । तर कारवाही स्वरूप जफत वा सदरस्याहा गरिएको वा राजश्व असुली बापत सदरस्याहा गरिएको रकम सम्बन्धित शीर्षकमानै जम्मा गर्नुपर्दछ।

14411	चालु हस्तान्तरण	यसमा सरकारलाई राहत प्रयोजनका लागि प्राप्त हुने खाद्यान, लता कपडा, औषधि जस्ता चालु प्रकृतिका सहयोग समावेश हुन्छन् ।
14421	पूँजीगत हस्तान्तरण	अस्पताल, विद्यालय, संग्रहालय, नाचघर तथा सांस्कृतिक केन्द्रहरू निर्माण वा खरीदको लागि प्राप्त भएको हस्तान्तरणका साथै उपहार स्वरूप प्राप्त घर वा जग्गा तथा अदृश्य सम्पत्तिहरू, जस्तै: एकाधिकार पत्र वा प्रतिलिपी अधिकारको रकम यसमा पर्दछ । यदि कुनै हस्तान्तरण चालु वा पूँजीगत के हो भन्ने कुरा स्पष्ट नभएमा त्यस्तो हस्तान्तरणलाई चालु प्रकृतिमा वर्गीकरण गर्नु पर्दछ ।
14511	बीमा दावी प्राप्ति	यसमा सरकारी कोषमा जम्मा हुने गरी सरकारले गरेका विभिन्न प्रकारका बीमालेखको फिर्ता भुक्तानी तथा बीमा दाबीबाट प्राप्त हुने रकम समावेश गर्नुपर्दछ ।
14521	प्रदुषण नियन्त्रण शुल्क	प्रदुषण नियन्त्रण प्रयोजनका लागि संकलन गरिने शुल्क यसमा समावेश गरिनेछ ।
14529	अन्य राजस्व	माथिका सम्पूर्ण शीर्षक तथा उपशीर्षकहरूमा नपरेका अन्य रकमहरू यसमा पर्दछ ।
14531	सरकारी घर, जग्गा, गुडवील बिक्रीबाट प्राप्त रकम	सरकारी घर, जग्गा, गुडवील र सरकारी प्रतिष्ठान विक्रीबाट प्राप्त आय यसमा पर्दछ ।
14611	व्यवसाय कर	व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारको आधारमा दर्ता नवीकरण र खारेजी गर्दा लगाउने व्यवसायीक कर यसमा पर्दछ ।
15111	बेरूज	लेखा परीक्षणबाट कायम भएको बेरूज (राजश्व बाहेकको) रकम असुल हुँदा प्राप्त रकम यसमा पर्दछ । तर राजश्व बापतको बेरूज सम्बन्धित राजश्व शीर्षकमा नै जम्मा गर्नु पर्दछ ।
15112	निकास फिर्ता	गत आर्थिक वर्षमा निकास भएको रकम खर्च हुन नसकी फिर्ता भएको रकम यसमा समावेश गरिन्छ । जस्तै पेशी फिर्ता, नियोगको निकास फिर्ता, नगदी कोष बाट फिर्ता भएको रकम आदि ।
15113	अनुदान फिर्ता	गत आर्थिक वर्षमा निकास भएको अनुदान रकम खर्च हुन नसकी वा अन्य कारणले फिर्ता भएको रकम यसमा समावेश गरिन्छ ।
32121	नगद	नगद मौज्जातको विवरण यस शीर्षकमा समावेश गरिन्छ ।
32122	बैंक मौज्जात	बैंक मौज्जातको विवरण यस शीर्षकमा समावेश गरिन्छ ।
33342	मनोरञ्जन कर	चलचित्र घर, भिडियो घर, सांस्कृतिक प्रदर्शन स्थल, कन्सर्ट, नाट्यशाला, फन पार्क, मेला, उद्यान, खेलकूद, वनभोज स्थल जस्ता मनोरञ्जन स्थलमा लाग्ने मनोरञ्जन कर बापतको रकम यसमा समावेश हुन्छ ।
33343	विज्ञापन कर	होर्डिङ्ग बोर्ड, साईन बोर्ड, ट्राई भिजन बोर्ड, ग्लो बोर्ड, स्टल, विद्युतीय माध्यमबाट प्रकाशन र प्रसारण गरिने विज्ञापन, डिजिटल बोर्ड जस्ता विज्ञापन सामाग्रीमा लाग्ने विज्ञापन कर बापतको रकम यसमा समावेश हुन्छ ।
33344	घरजग्गा रजिष्ट्रेशन शुल्क	घर, जग्गा वा घरजग्गा रजिष्ट्रेशन पास गर्दा लाग्ने घरजग्गा रजिष्ट्रेशन शुल्क यसमा समावेश हुन्छ ।
33366	दहतर बहतर शुल्क	ढुङ्गा, गिट्टी, बालुवा, दहतर र बहतरको संकलन बिक्रीमा लाग्ने शुल्क बापतको रकम यसमा पर्दछ ।
33391	अन्य बाँडफाँड हुने राजश्व संकलन	माथि उल्लेख भएका शीर्षकहरू बाहेक सरकारका तहहरूबीच बाँडफाँड हुने गरी प्राप्त हुने अन्य प्रकारका दस्तुर, शुल्क, राजश्व आदि यसमा समावेश हुन्छन् ।

टोखा नगरपालिकामा रहेका खाताहरू

सि.नं.	विवरण	खाताको नाम, खाताको समूह	खाता नं.
१	आम्दानी	आन्तरिक राजस्व खाता ग-१-१	0132050028796002
२	आम्दानी	बाँडफाँड बाट प्राप्त हुने राजस्व खाता ग-१-२	0132050028797002
३	आम्दानी	आन्तरिक अनुदान खाता ग-१-३	0132050028798002
४	खर्च	बजेट खर्च खाता बिजोर बर्ष ग-२-१	1652053502551004
५	खर्च	बजेट खर्च खाता जोर बर्ष ग-२-१	1652053502551005
६	खर्च	विविध खर्च खाता ग-२-७	0132050028803002
७	कोष	स्थानीय तह संचित कोष खाता ग-४-१	13CA502551524002

८	कोष	कर्मचारी कल्याण कोष खाता ग-५-१	13CA350255152402
९	कोष	मर्मत सम्भार कोष खाता ग-५-२	13CA350255152401
१०	धरौटी	धरौटी खाता ग-५-३	13CA502551524001
११	कोष	विपद् व्यवस्थापन कोष खाता ग-५-४	13CA350255152403
१२	कोष	स्थानीय तह विभाज्य कोष खाता ग-६-१	0132050028804002
१३	कोष	स्थानीय तह आकस्मिक कोष खाता ग-७-१	0132050028805002
१४	हि.मि.	स्थानीय तह हिसाव मिलान खाता ग-८-१	0132050028807002

आन्तरिक राजस्व उठाउने अनुमान गरिएको वडा वाइजको लक्ष्य देहाय बमोजिम रहेको छ:-

सि.नं.	विवरण	राजस्व लक्ष्य	कैफियत
१.	नगरपालिका	रु. ८६५२४०००।-	
२.	वडा नं. १ को कार्यालय	रु. ९५१००००।-	
३.	वडा नं. २ को कार्यालय	रु. १४८५६०००।-	
४.	वडा नं. ३ को कार्यालय	रु. ३६३१३०००।-	
५.	वडा नं. ४ को कार्यालय	रु. ११२८२०००।-	
६.	वडा नं. ५ को कार्यालय	रु. २८३५००००।-	
७.	वडा नं. ६ को कार्यालय	रु. २३३९३०००।-	
८.	वडा नं. ७ को कार्यालय	रु. २९०९९०००।-	
९.	वडा नं. ८ को कार्यालय	रु. २७५०००००।-	
१०	वडा नं. ९ को कार्यालय	रु. ४२८०४०००।-	
११	वडा नं. १० को कार्यालय	रु. ३२२९६०००।-	
१२	वडा नं. ११ को कार्यालय	रु. १६७९२०००।-	
	कुल जम्मा अनुमान	रु. ३५८७१९०००।-	

आज्ञाले,
कमल भट्टराई
प्रमुख प्रशासकीय अधिकृत

प्रमाणीकरण मिति: २०८३/०३/१८